



सर्लाही गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

सर्लाही गाउँपालिका  
कार्यालय  
बड्डौंडा, प्यूठान  
लुम्बिनी प्रदेश नेपाल  
२०७३

प.स : ०८०।०८१

च.नं: १५

मिति: २०८०।०४।०४

श्री जिल्ला प्रशासन कार्यालय  
खलंगा, प्यूठान

विषय: विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा यस सर्लाही गाउँपालिकाको आ.व. २०७९/०८० को बैशाख देखि असार मसान्त सम्मको सूचना हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५ अनुसार सार्वजनिक गर्नु पर्ने विवरणको चौथो त्रैमासिक विवरण यस कार्यालयको website मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

.....१२।०।४।४

(देविराम पाठक)

प्रमुख प्रशासकीय अधिकृत  
देविराम पाठक  
प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री राष्ट्रिय सूचना आयोग, काठमाण्डौ ।



सर्लाही गाउँपालिका

गाउँकार्यपालिकाको कार्यालय

सर्लाही गाउँपालिका  
कार्यालय  
बड्डौंडा, प्यूठान  
लुम्बिनी प्रदेश नेपाल  
२०७३

प.स : ०७८१०८०

च.नं: १५

मिति: २०८०।०४।०४

श्री जिल्ला प्रशासन कार्यालय  
खलंगा, प्यूठान

विषय: विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा यस सर्लाही गाउँपालिकाको आ.व. २०७९/०८० को बैशाख देखि असार मसान्त सम्मको सूचना हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५ अनुसार सार्वजनिक गर्नु पर्ने विवरणको चौथो त्रैमासिक विवरण यस कार्यालयको website मार्फत सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

.....१२।०।४।४

(देविराम पाठक)


प्रमुख प्रशासकीय अधिकृत  
देविराम पाठक  
प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री राष्ट्रिय सूचना आयोग, काठमाण्डौ ।




सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी  
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिकीकरण गरिएको विवरण



आ.व. २०७९/०८०

अवधि:- २०८० बैशाख देखि २०८० असार मसान्त सम्म  
(चौथो त्रैमासिक प्रगति)



सरुमारानी गाउँपालिका  
गाउँकार्यपालिकाको कार्यालय बड्डाँडा, प्यूठान  
लुम्बिनी प्रदेश, नेपाल



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिकिकरण  
गरिएको विवरण

आ.व. २०७९/०८०

अवधि:- २०८० बैशाख देखि २०८० असार मसान्त सम्म  
(चौथो त्रैमासिक प्रगति)


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनीकिकरण गरिएको विवरण

सरुमारानी गाँउपालिका  
गाँउ कार्यपालिकाको कार्यालय  
बड्डाँडा, प्यूठान  
लुम्बिनी प्रदेश, नेपाल

२०७३



## सर्वमारानी गाउँपालिका





## बिषय-सूची

१. गाउँपालिकाको परिचय
२. कार्यालयको उद्देश्य
३. कर्मचारीहरूको संगठन संरचना
४. गाउँपालिकाको काम, कर्तव्य र अधिकार
५. गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:
६. गाउँपालिकाका पदाधिकारीहरूको विवरणः
७. कर्मचारीहरूको विवरण र शाखागत कार्य विवरण
८. आर्थिक वर्ष ०७९/०८० को आय व्याय विवरण
९. आर्थिक वर्ष ०७९/०८० को हाल सम्मको क्षेत्रगत बजेट खर्च विवरण
१०. हाल सम्म गाउँपालिकाले निर्माण गरेका ऐन कानुन, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरूः
  ११. चालु आ.ब.को २०८० असार मसान्त सम्मको आन्तरिक आयको प्रगति विवरण
  १२. चालु आ.ब.को २०८० बैशाख देखि असार मसान्त सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको प्रगति विवरण
  १३. शाखा र जिम्मेवार अधिकारीको नाम
  १४. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र समयावधि
  १५. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी
  १६. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम थर
  १७. कार्यालयको सूचना प्रकाशन गरिने माध्यामहरू



## १. गाउँपालिकाको परिचय

• गाउँपालिकाको नामः	सरुमारानी
• गाउँपालिका घोषणा मिति:	२०७३/११/२२
• प्रदेशः	लुम्बिनी
• देशान्तरः	८२०४५'००"देखि ८२०५७'३०" पुर्वी देशान्तर
• अक्षांशः	२७०५३'३०"देखि २८००३'००" उत्तरी आक्षांश
• साविकका गाविसः	बाङ्गेश्वाल, हंशपुर, ढुङ्गेगढी र तिराम- ५, ६, ७, ८, ९
• तथा धुवाङ्ग-७,८	
• वडा संख्या:	६
• कुल क्षेत्रफलः	१५७.९७ वर्गमिटर
• कुल जनसंख्या:	१९७८३
• जम्मा घरधुरीः	४४५३
• महिलाको जनसंख्याः	१०९५१ (५५.४ %)
• पुरुषको जनसंख्याः	८८३२ (४४.६ %)
• मगर जनजातीः	४७.६२ %
• अन्य जनजातिः	२२.९४ %
• दलितः	१७.१९ %
• ब्रह्माणः	६.२८ %
• क्षेत्रीः	५.९७ %
• विद्यालय संख्याः	३१ ( मा.वि.-७, आधारभुतः २१ संस्थागतः ३ )
• स्वास्थ्य संस्था:	७ (स्वास्थ्यचौकीः ३, आधारभुत स्वास्थ्यसेवा केन्द्रः४ )

## २. कार्यालयको उद्देश्यः

नेपालको संविधानको धारा ५६(१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुने व्यवस्था गरेको छ। धारा ५६(४) ले स्थानीय तह अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहने संवैधानिक व्यवस्था रहेकाले गाउँपालिकाको उद्देश्य तथा कार्यक्षेत्र व्यापक रहेको छ। सरुमारानी गाउँ कार्यपालिकाको प्रमुख उद्देश्यहरू निम्नानुसार रहेका छन्:

- ❖ संविधान र कानून बमोजिम स्वाशासन र सहशासनको अभ्यास गर्ने ,
- ❖ जनताको घरदैलोमा सेवा पुर्याउने ,
- ❖ स्थानीय तहका जनतालाई स्थानीय शासन प्रकृयामा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाउने,
- ❖ स्थानीय जनताले लोकतन्त्रको लाभहरू उपभोग गर्न सक्ने व्यवस्था गर्ने,



- ❖ जनताले आफ्नो क्षेत्रको विकासको लागि आवश्यकताको पहिचान, साधनको परिचालन, विनियोजन र विकासको प्रतिफल वितरण सम्मका कार्यहरूमा अर्थपूर्ण सहभागि हुन सक्ने प्रकृया र संयन्त्रको व्यवस्था मिलाउने,
- ❖ स्थानीय स्वशासन र सहशासनका संयन्त्रप्रकृया तथा अभ्यासमा आदिवासी जनजाती, दलित लगायत सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछुडिएका वर्ग समतेको समग्र जनताको समावेशिकरण र मूलप्रवाहीकरण सुनिश्चित गर्ने,
- ❖ विकास प्रकृयालाई संस्थागत गर्न विकास व्यवस्थापन सम्बन्धी संयन्त्रहरूको क्षमता विकास र सुदृढीकरण गर्ने
- ❖ स्थानीय स्वशासन र सहशासनको मर्मलाई कार्यरूपमा रूपान्तरण गर्न जनशक्तिको विकास गर्ने,
- ❖ गाउँपालिका भित्रको विकास, सेवा प्रवाह लगायतका विषय क्षेत्रका नीति निर्माण देखि अनुगमन मूल्यांकन सम्मका कृयाकलापमा समन्वय र सहजिकरण गर्ने,
- ❖ लोकतान्त्रिक संस्था र अभ्यासहरूलाई प्रवर्द्धन गर्दै स्थानीय नेतृत्वको विकास गर्ने
- ❖ योजनाहरूको तर्जुमा र संचालन गर्न आवश्यक क्षमता, जिम्मेवारीपन र जवाफदेहिताको विकास गर्ने,
- ❖ जनताको दैनिक आवश्यकता तथा जनजिवनलाई असर पार्ने विषयहरूमा निर्णय गर्न सक्ने गरी स्थानीय स्वायत्त शासन पद्धतिको विकास गर्ने ।

### ३. संगठन संरचना:

संविधान बमोजिम नै यस सरूमारानी गाउँपालिकाको कार्यालय स्थानीय सरकारको रूपमा स्थापित स्थानीय तह भएको हुँदा यसमा व्यवस्थापकीय अंगको रूपमा जनप्रतिनिधिमूलक अंग गाउँसभा, कार्यपालिकाको रूपमा गाउँ कार्यपालिका र न्यायिक अंगको रूपमा उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था नेपालको संनवधानले गरेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरू, प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दनलत) सहित ४ जना सदस्यहरू रहेको र यी सदस्यहरूको सभाले गाउँपालिकाभित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरू समेत मिलेर गाउँसभा बनेकोछ । यसैगरी कार्यकारी अंगको रूपमा रहने गाउँकार्यपालिकामा एक जना अध्यक्ष, एक जना उपाध्यक्ष, गाउँपालिकाका प्रत्येक वडाका वडा अध्यक्षहरू, गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरू तथा दलित र अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका २ जना सदस्यहरू रहेका छन् । साथै, गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा सम्बन्धित गाउँसभाले आफू मध्येबाट निर्वाचित गरेका २ सदस्य सहित ३ सदस्यीय न्यायिक समिति गठन गरेको छ । यसैगरी प्रशासनिक संरचना गाउँपालिकामा रा.प.तृतीय श्रेणीको अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।



## कर्मचारी संगठन संरचना

**गाउँ कार्यपालिकाको दरबन्दी तेरिज प्रशासनिक कार्यालय तर्फ**

### सरुमारानी गाउँपालिकाको कार्यालय, पूठान

#### दरबन्दी तेरिज

सि.न	पद	तह/श्रेणी	समूह/सेवा	अप्राचीं धक	प्राविधिक	जम्मा	पदपुर्ती को अवस्था	रिक्त पद	कैफियत
<b>क</b>	<b>स्थायी दरबन्दी तर्फ</b>								
१	प्रमुख प्रशासकिय अधिकृत	रा.प. तृतीय	प्रशासन सा.प्र.	१	०	१	१	०	
२	अधिकृत	अधिकृत छैठौ तह	प्रशासन सा.प्र.	२	०	२	१	१	
३	अधिकृत	अधिकृत छैठौ तह	शिक्षा प्रशासन	०	१	१	१	०	
४	इंजीनियर	अधिकृत छैठौ तह	सिभिल ई	०	१	१	१	०	
५	लेखा अधिकृत	अधिकृत छैठौ तह	लेखा	१	०	१	१	०	
६	अधिकृत	अधिकृत छैठौ तह	स्वा./ह.ई.	०	१	१	१	०	
७	अधिकृत	अधिकृत छैठौ तह	स्वा./क.न	०	१	१	०	१	अनमीवाट पुर्ती
८	लेखापाल	सहायक स्तर पाचौ	लेखा	१	०	१	०	१	
९	आन्तरिक लेखा परीक्षक	सहायक स्तर पाचौ	लेखा	१	०	१	१	०	
	सहायक	सहायक स्तर पाचौ	प्रशासन सा.प्र.	४	०	४	३	१	
१०	कम्प्यूटर अप्रेटर	सहायक स्तर पाचौ	विविध	०	१	१	१	०	
११	प्राविधिक सहायक (शिक्षा)	सहायक स्तर पाचौ	शिक्षा प्रशासन	०	१	१	०	१	
१२	सब इंजीनियर	सहायक स्तर पाचौ	सिभिल ई	०	१	१	१	०	
१३	अ. सब इंजीनियर	सहायक स्तर चौथो	सिभिल ई	०	१	१	१	०	
१४	स.महिला विकास निरीक्षक	सहायक स्तर चौथो	विविध	०	१	१	०	१	
१५	खा.पा.स.टे	सहायक स्तर चौथो	सिभिल, स्नेटरी	०	१	१	०	१	करार सेवावाट पदपुर्ती
	जम्मा			१०	१०	२०	१३	७	
<b>ख</b>	<b>बडा कार्यालय तर्फ</b>								
१	सहायक	सहायक स्तर पाचौ	प्रशासन सा.प्र.	२	०	२	१	१	२ रिक्त
२	सब इंजीनियर	सहायक स्तर पाचौ	सिभिल ई	०	२	२	०	२	करार सेवावाट पदपुर्ती



३	सहायक	सहायक स्तर चौथो	प्रशासनम् सा.प्र.	४	०	४	२	२	साविक स्थानीय निकायबाट १ जना
४	अ. सब इंजीनियर	सहायक स्तर चौथो	सिभिल ई	०	४	४	४	०	साविक स्थानीय निकायबाट १ जना
				६	६	१२	७	५	
	जम्मा			१६	१६	३२	२०	१२	
ग)	<b>कृषि सेवा केन्द्र तर्फ</b>								
१	अधिकृत	अधिकृत सातौ/आठौ	कृषि सेवा	०	१	१	०	१	
२	सहायक	सहायक स्तर पाचौ	कृषि सेवा	०	२	२	०	२	
३	सहायक	सहायक स्तर चौथो	कृषि सेवा	०	१	१	०	१	
४	जम्मा			०	४	४	०	४	
घ)	<b>पशु सेवा केन्द्र तर्फ</b>								
१	अधिकृत	अधिकृत सातौ/आठौ	कृषि सेवा (भेट)	०	१	१	०	१	
२	सहायक	सहायक स्तर पाचौ	कृषि सेवा (भेट)	०	१	१	१	०	
३	सहायक	सहायक स्तर पाचौ	कृषि सेवा (लापोडेडे)	०	२	२	१	१	
४	सहायक	सहायक स्तर चौथो	कृषि सेवा (भेट)	०	२	२	१	१	
५	सहायक	सहायक स्तर चौथो	कृषि सेवा (लापोडेडे)	०	२	२	०	२	
	जम्मा			०	८	८	३	५	
ड.)	<b>स्वास्थ्य संस्था तर्फ</b>								
१	अधिकृत	अधिकृत छैठौ तह	स्वा./ह.ई.	०	३	३	१	२	करार सेवाबाट पदपुर्ती
२	सहायक	सहायक स्तर पाचौ	स्वा./ह.ई.	०	३	३	०	३	करार सेवाबाट पदपुर्ती
३	सहायक	सहायक स्तर पाचौ	स्वा./ क.न..	०	३	३	१	२	करार सेवाबाट पदपुर्ती
४	सहायक	सहायक स्तर चौथो	स्वा./ क.न	०	३	३	४	(१	१ जना गाउपालिका
५	सहायक	सहायक स्तर चौथो	स्वा./ह.ई.	०	३	३	२	१	करार सेवाबाट पदपुर्ती



				०	१५	१५	८	७	०
--	--	--	--	---	----	----	---	---	---

### च) करार सेवा तर्फका कर्मचारीहरु

१	सूचना प्रविधि अधिकृत	अधिकृत छैठी तह	विविध	०	१	१	१	०	
२	रोजगार संयोजक	अधिकृत छैठी तह	विविध	१	०	१	१	०	
३	ईन्जीनियर	अधिकृत छैठी तह	सिभिल	१	०	१	०	१	
४	कननुती सल्लाहकार	सहायक स्तर पाचौ	कानुन/प्रशासन	१	०	१	१	०	
५	सव ईन्जीनियर	सहायक स्तर पाचौ	सिभिल	०	१	१	१	०	रोजगार तर्फ
६	अ.सव ईन्जीनियर	सहायक स्तर चौथो	सिभिल	०	२	२	२	०	
७	ना.प.से प्रा.	सहायक स्तर चौथो	भेटेनरी	०	२	२	२	०	एकगाउ एक कृषि प्राविधिक
८	ना.प्रा.स.	सहायक स्तर चौथो	कृषि	०	१	१	१	०	"
९	एम आई एस अप्रेटर	रापअनंकित प्रथम		१	०	१	१	०	सेवा केन्द्र
१०	फिल्ड सहायक	रापअनंकित द्वितीय		२	०	२	२	०	सेवा केन्द्र
११	त्याब असिष्टेन्ट	सहायक स्तर चौथो	सवा/मेडिकल	०	३	३	३	०	स्वास्थ्य चौकी
१२	अनमी	सहायक स्तर पाचौ	स्वा./ क.न	०	२	२	१	१	कोभिड अस्पताल
१३	अनमी	सहायक स्तर चौथो	स्वा./ क.न	०	९	९	९	०	आधारभूत स्वास्थ्य सेवा केन्द्र र बर्थिङ्ग सेन्टर
१४	अहेव	सहायक स्तर चौथो	स्वा./हे.ई.	०	३	३	३	०	"
१५	कार्यालय सहयोगी (स्वास्थ्य संस्था)	श्रेणी विहिन	सा.प्र.	०	८	८	८	०	१ जना स्थायी "
१६	कार्यालय सहयोगी (कार्यपालिका)	श्रेणी विहिन	सा.प्र.	५	०	५	५	०	१ जना स्थायी
१७	कार्यालय सहयोगी (वडा)	श्रेणी विहिन	सा.प्र.	६	०	६	६	०	
१८	नगर प्रहरी	श्रेणी विहिन	प्रहरी	५	०	५	५	०	
१९	सवारी चालक	श्रेणी विहिन	सा.प्र.	१	०	१	१	०	
२०	ग्रा.प.स्वा. कार्यकर्ता	श्रेणी विहिन	भेटेनरी	०	१	१	१	०	
२१	स्वीपर	श्रेणी विहिन		०	३	३	३	०	प्रति सुचकेरी रु ३०० (ज्यालादारी) स्वास्थ्य



									स. स्था
२२	कार्यालय सहयोगी (कृषि, भेटनरी, स्वास्थ्य)	श्रेणी विहिन	सा.प्र.	३	०	३	०	३	
२३	पोषण कार्यकर्ता	सहायक स्तर चौथैं तह		०	१	१	१	०	बहुक्षेत्रीय पोषण
२४	उद्यम विकास सहजकर्ता	सहायक स्तर चौथैं तह		०	२	२	२	०	मेडपा कार्यक्रम
	<b>जम्मा</b>			२५	४०	६५	६०	५	
	<b>जम्मा</b>			४१	८३	१२४	९८	२६	०

#### ४) कार्यालयको काम, कर्तव्य र अधिकार:

नेपालको संविधानको अनुसूची ८ मा उल्लेखित स्थानीय तहको एकल अधिकार सूची र अनुसूची ९ मा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची अन्तर्गतिका कार्यहरू तथा संघ र प्रदेशसँग मिलेर साझा रूपमा सहकार्यता, समन्वय र सहअस्तित्वका आधारमा स्वाशासन र सहशासनको अभ्यास गाउँपालिकाले गर्दछ। स्थानीय तहको सरकार भएका कारण पनि गाउँपालिकाको कार्यक्षेत्र व्यापक रहेको छ। संविधानमा उल्लेखित अधिकार सूचीका साथै स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ बमोजिम यस कार्यालयका मुख्य-मुख्य कार्यहरू निम्नानुसार रहेका छन्:

##### (क) सहकारी सम्बन्धी:

- सहकारी सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, निर्माण कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्था दर्ता, अनुमती, खारेजी र विघटन
- स्थानीय सहकारी सम्बन्धी क्षमता अभिवृद्धि
- सहकारी संस्थाको प्रवर्द्धन र विकास

##### (ख) एफ.एम. संचालन:

- १०० वाट सम्मका एफ एम रेडियो संचालन अनुमति, नवीकरण र नियमन
- स्थानीय क्षेत्र भित्र ईन्टरनेट सेवा, टेलिसेन्टर र स्थानीय केबल तथा तार विहिन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन

##### (ग) स्थानीय कर:

- आर्थिक कार्यविधि सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड निर्माण कार्यान्वयन र नियमन
- बजेट सिमा निर्धारण, तर्जुमा, कार्यान्वयन र नियमन
- स्थानीय संचितकोष व्यवस्थापन
- आर्थिक प्रशासन र व्यवस्थापन



- स्थानीय तहको लगानी र लाभांसको व्यवस्थापन

- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन

**(घ) स्थानीय सेवाको व्यवस्थापनः**

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा सर्त, योजना कार्यान्वयन र नियमन

- वित्तीय स्रोतको अधीनमा रही आवश्यकता अनुसार कानून बमोजिम स्थानीय सेवाको गठन, संचालन र व्यवस्थापन

- स्थानीय तहको संगठन विकाश, जनशक्ति व्यवस्थापन र वृति विकाश

- संक्रमणकालिन व्यवस्थापन अन्तर्गत केन्द्रिय सरकारबाट स्थानीय तहमा समायोजन भई आउने कर्मचारीहरूको व्यवस्थापन, उपयोग र समन्वय

- कानून बमोजिम स्थानीय तहको संगठन संरचना तथा दरवन्दी निर्धारण

**(ड) स्थानीय तथ्यांक र अलभिलेख संकलनः**

- स्थानीय तथ्यांक सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन

- पञ्जीकरण व्यवस्थापन

- स्थानीय तहको तथ्यांकीय अभिलेख व्यवस्थापन

- स्थानीय तहमा सूचना तथा संचार प्रविधियुक्त तथ्यांक व्यवस्थापन

**(च) स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरूः**

- अध्ययन अनुसन्धान आयोजना प्रभाव मुल्यांकन

- स्थानीय तहका सम्भाव्य स्रोत साधनको अभिलेख तयार गर्ने

- स्थानीयस्तरका विकाश आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन

- संघीय र प्रादेशिक आयोजना परियोजना कार्यान्वयनमा समन्वय, सहजिकरण र सहयोग

**(छ) आधारभूत तथा माध्यमिक शिक्षाः**

- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा संचालन, अनुमति र नियमन

- पाठ्यक्रम तथा पाठ्यसामग्री वितरण र कार्यान्वयन

- विद्यालय शिक्षक एवं कर्मचारी व्यवस्थापन

- भौतिक पूर्वाधार निर्माण र मर्मत संभार

- विद्याथी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन

**(ज) आधारभूत स्वास्थ्य र सरसफाईः**

- आधारभूत स्वास्थ्य सेवा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण कार्यान्वयन र नियमन

- आधारभूत स्वास्थ्य सेवा संचालन र प्रवर्द्धन

- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना र संचालन

- स्वस्थ खानेपानी र खाद्यय पदार्थको गुणस्तर एवं वायु तथा ध्वनी प्रदुषण नियन्त्रण

- सरसफाई चेतना अभिवृद्धि र स्वास्थ्यजन्य फोहर व्यवस्थापन



- स्वास्थ्यजन्य फोहरमैला संकलन, पुनःउपयोग, प्रोधन, विसर्जन, सेवाशुल्क निर्धारण र नियमन

#### **(झ) स्थानीय बजार व्यवस्थापन, वाताविण संरक्षण र जैविक विविधता:**

- स्थानीय व्यापार बजार, हाट बजार व्यवस्थापन र वाणिज्य सम्बन्धी पूर्वाधार विकास
- स्थानीय वस्तु तथा सेवाको मुन्य तथा गुणस्तर नियमन तथा अनुगमन
- स्थानीय वातावरण संरक्षण, जैविक विविधता सम्बन्धी नीति, कानून मापदण्ड, योजना कार्यान्वयन र नियन्त्रण
- स्थानीय स्तरमा वातावरणीय जोखिम न्यूनिकरण
- स्थानीय स्तरमा हरित क्षेत्र प्रवर्द्धन

#### **(ज) स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक र सिचाई**

- स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक सिचाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- झोलुंगे पुल पुलेसा, सिचाई र तटवन्ध सम्बन्धी स्थानीय तहको गुरुयोजना तर्जुमा निर्माण स्तरोन्नतीका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत संभार र नियमन
- स्थानीय स्तरमा ट्रॅलीवस, ट्राम जस्ता मध्यम क्षमताका मास्ट्राइन्जिट प्रणालीको नीति, मापदण्ड, योजना कार्यान्वयन र नियमन
- रेल सेवा संचालन . यातायात सुरक्षा व्यवस्थापन र नियमन

#### **(ट) ज्येष्ठ नागरिक अपांगता भएका व्यक्ति र अशक्तको व्यवस्थापन**

- संघ वा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय स्तरमा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम संचालन (ठ) बेरोजगारको तथयांक संकलन
- रोजगार वेरोजगारहरूको तथयांक संकलन, प्रोधन र सुचना प्रणाली
- विदेशी श्रमिकको सूचना व्यवस्थापन

#### **(ड) विपद व्यवस्थापन**

#### **(ढ) स्थानीय अभिलेख व्यवस्थापन**

#### **(ण) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास**

**कार्यविवरण:**

#### **(क) गाउँपालिका अध्यक्षको कार्य विवरण**

- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने ,
- बार्षिक कार्यक्रम तथा बजेट तयार गरि सभामा पेश गर्न लगाउने,
- सभाको अधिबेशन आव्हान र अन्त्य गर्ने,
- सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
- सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने, गराउने,



- दफा १२ को खण्ड(ङ) बमोजिम वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित कानुन बमोजिम स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण र आम्दानी, खर्चको हिसाब र अन्य अभिलेख, कागजात सुरक्षित राख्ने, राख्न लगाउने,
- गाउँपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
- सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्षलाई कार्यभार दिने र उपाध्यक्ष पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
- सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।

**(ख) उपाध्यक्षको काम, कर्तव्य र अधिकारः**

- न्यायिक समितिको संयोजक भै काम गर्ने ।
- अध्यक्षको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ।
- गैरसरकारी संघसंस्थाका क्रियाकलापको समन्वय गर्ने ।
- उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने ।
- योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी सो को प्रतिवेदन बैठकमा पेश गर्ने ।
- सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजिकरण र समन्वय गर्ने ।
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने ।
- सभा, कार्यपालिका तथा अध्यक्षले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।

**(ग) कार्यपालिका सदस्यहरूको काम कताव्य र अधिकारः**

- कार्यपालिकाको बैठकमा भाग लिने,
- अध्यक्षले तोकेको विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएको कार्य गर्ने,
- सात दिनभन्दा बढी समय गाउँपालिकामा अनुपस्थित हुने भएमा अध्यक्षलाई जानकारी गराउने,
- कार्यपालिकाले तोकेको अन्य काम गर्ने ।

**(घ) प्रमुख प्रशासकीय अधिकृतको काम, कर्तव्य र अधिकारः**

- सभा र कार्यपालिकाको सचिवको रूपमा कार्य गर्ने,
- सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने, गराउने,
- अध्यक्षको निर्देशनमा वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन गर्ने, गराउने,
- कोष तथा आर्थिक कारोबारको हिसाब तथा अभिलेख दुरुस्त राख्ने, राख्न लगाउने, लेखा परीक्षण गराउने तथा बेरुजु फछ्यौट गर्ने, गराउने,
- आयोजनाहरूको फरफारकका लागि कार्यपालिकामा पेश गर्ने,
- गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने, लगत राख्ने तथा अद्यावधिक गर्ने, गराउने



- न्यायिक समितिबाट भएको मेल मिलाप तथा निर्णय मिसिल संरक्षण गर्ने, गराउने
- अध्यक्षको निर्देशनमा कार्यपालिका वा सभाको बैठक बोलाउने र बैठक सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने
- कार्यपालिकाको निर्णय प्रमाणित गर्ने सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,
- प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने,
- सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्बन्धी कार्य गर्ने, गराउने,
- सभा वा कार्यपालिकाले तोकेको अन्य कार्य गर्ने, गराउने ।

#### (ड) वडाध्यक्षको काम, कर्तव्य र अधिकार:

- वडा समितिको अध्यक्ष भई काम गर्ने ।
- वडा समितिका सदस्यहरूको काममा समन्वय र सहजीकरण गर्ने,
- वडाको विकास योजना, बजेट तथा कार्यक्रम तयार गर्ने, गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिकामा पेश गर्ने, । वडाबाट कार्यान्वयन हुने योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने गराउने, सोको अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने, । दफा १२ को (ड) मा उल्लेखित विषयमा सिफारिश तथा प्रमाणित सम्बन्धी कार्य गर्ने,
- नाता प्रमाणित गने । जन्म मिति प्रमाणित गर्ने, गराउने, जीवितसंगैको नाता प्रमाणित गर्ने ।
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने । अझ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने
- मोही लगत कट्टाको सिफारिस गर्ने । विद्यालय खोल्न सिफारिस गर्ने ।
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने ।
- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्ने वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित गर्ने ।
- घर जग्गा करको लेखाजोखा गरी सिफारिस गर्ने, जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- सातदिनभन्दा बढी समय विदा वा अनुपस्थित हुने भएमा दैनिक प्रशासनिक तथा सिफारिश सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्षलाई दिने,
- कार्यपालिका, सभा वा वडासमितिले तोकेका अन्य कार्य गर्ने ।

#### ५) गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा:

##### (क) योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन

- . सहभागितामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग संकलन, प्रार्थमिकीकरण तथा छनौट गर्ने गराउने ।
- . गाउँपालिका भित्र कृयाशील राजनीनतक दल, नागरिक सचेतना केन्द्र, विकासे संस्था लगायत सामुदायिक एवं सामाजिक संघ संस्था, निकायहरूसँग परामर्श, छलफल, सहभागितामूलक प्रकृयाको अवलम्बन गर्ने ।



- गाउँपालिका भित्रका आयोजना तथा भौतिक पूँजीधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने, गराउने।

(ख) व्यक्तिगत घटना दर्ता

- प्रचलित कानुनबमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख संरक्षण कार्यलाई व्यवस्थित गराउने र सोको प्रतिवेदन कार्य नियमित गर्ने गराउने।
- व्यक्तिगत घटना दर्तासम्बन्धमा जनचेतना अभिवृद्धिगर्ने गराउने।

(ग) सामाजिक सुरक्षा

- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख व्यवस्थापन गरी चुस्तदुरुस्त भए नभएको अनुगमन गरी व्यवस्थित गराउने।

(घ) कर सम्बन्धी

- गाउँपालिका र अन्तर्गतका वडा कार्यालयबाट सम्पादन हुने विभिन्न सेवा बापतका शुल्कहरू जस्तै: मालपोत तथा भूमीकर, व्यवसाय कर, घरबहाल कर, विज्ञापन कर, सिफारिस दस्तुर, सवारी साधन कर, नयाँ व्यवसाय दर्ता, मनोज्ञन करहरूको लेखाजोखा गरी एकरूपता कायम गर्नुका साथै सो कर संकलनलाई व्यवस्थित गर्ने।

(ङ) सिफारिस सम्बन्धी

- वडा कार्यालय भित्रका विभिन्न काम कारबाहीको आवश्यक सिफारिसहरू सम्बन्धित वडा कार्यालयबाट र समग्र गाउँपालिका तथा दुई वा सो भन्दा बढी वडासँग सम्बन्धित कामको लागि गाउँपालिकाबाट सिफिरस गर्ने गराउने।

(च) अन्य सेवा प्रवाहसम्बन्धी

- उपलब्ध जनशक्तिको जिम्मेवारी बाँडफाँड गरी गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरूबाट नियमित तथा दुरुस्त ढंगले सेवा प्रवाह गर्ने गराउने।

(छ) नियमन कार्य

- गाउँपालिकाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूको कार्यहरूको नियमन गर्ने।

- खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, पेयपदार्थ तथा उपभोग्य सामाग्रीहरूको गुणस्तर र मुल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने।

(ज) अन्य कार्यहरू

- कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईतथा फोहोरमैला व्यवस्थापन, साँस्कृतिक प्रवर्धन, उद्योग तथा व्यवसाय प्रवर्धन गर्ने गराउने।

## ६. गाउँपालिकाका पदाधिकारीहरूको विवरण:

क्र. स.	नाम	पद	वडा नं.	फोन नं.	कैफियत
---------	-----	----	---------	---------	--------



१	झग बहादुर विश्वकर्मा	अध्यक्ष		9847961359	
२	वसन्ता खड़का	उपाध्यक्ष		9844918584	
३	नर बहादुर घर्ति	वडा अध्यक्ष	१	9857833656	
४	भानुभक्त भुसाल	वडा अध्यक्ष	२	9809719904	
५	भिम बहादुर मर्साङ्गी	वडा अध्यक्ष	३	9847258891	
६	चिन्त बहादुर सोमै मगर	वडा अध्यक्ष	४	9857833015	
७	लक्ष्मी पल्ली मगर	वडा अध्यक्ष	५	9866641708	
८	तिल बहादुर बुढा	वडा अध्यक्ष	६	9860387191	
९	श्री मो. हलिम हलुवाई	कार्यपालिका सदस्य	४	9847856052	
१०	श्री पूर्ख सिंह सुनार	कार्यपालिका सदस्य	३	9812812972	
११	चन्द्रिमा थापा	कार्यपालिका सदस्य	२	9844953607	
१२	कल्पना कामी	कार्यपालिका सदस्य	४	9847991644	
१३	आशा वि.क.	कार्यपालिका सदस्य	३	9844985165	
१४	यनुका राहुँ मगर	कार्यपालिका सदस्य	६	9869038265	
१५	शारदा राना पल्ली	महिला सदस्य	१	9847986786	
१६	मिना विश्वकर्मा	दलित महिला सदस्य	१	9822860658	
१७	द्रोण बहादुर धामी	सदस्य	१	9809712040	
१८	मक जुल्ला मियाँ	सदस्य	१	9809880372	
१९	मनकला सुनार	दलित महिला सदस्य	२	9812832710	
२०	मिन्टु कुमार गुरुड.	सदस्य	२	9806221071	
२१	रुद्र लाल पंथी	सदस्य	२	9809738548	
२२	मनिषा गुरुड	महिला सदस्य	३	9864955622	
२३	खलिम मिया	सदस्य	३	9812871496	
२४	बेद बहादुर पुन	सदस्य	३	9847853565	
२५	पार्वती पुन मगर	महिला सदस्य	४	9810948519	
२६	धन बहादुर थापा मगर	सदस्य	४	9863119806	
२७	भोज बहादुर सारु मगर	सदस्य	४	9860004643	
२८	गौमती खान्चा	महिला सदस्य	५	9869964996	
२९	मात्रिका कुमारी सुनार	दलित महिला सदस्य	५	9829838447	



३०	धन बहादुर दर्लामी	सदस्य	५	9844991624	
३१	गणेश बहादुर सुनार	सदस्य	५	9847815239	
३२	एनुका देवी कामी	दलित महिला सदस्य	६	9745718299	
३३	खड्क बहादुर मोहरा	सदस्य	६	9864331050	
३४	नम बहादुर उलुङ्गे	सदस्य	६	9864806490	

## ७. कर्मचारीहरु विवरण र शाखागत कार्य विवरण

### क) कर्मचारिहरुको विवरण

गाउँपालिकामा कार्यरत स्थायी कर्मचारी विवरण: २०७७					
क्र.स	कर्मचारीको नामथर	पद	सेवा। समूह	श्रेणी। तह	मोबाइल नं.
<b>गाउँपालिकाको कार्यालय तर्फ</b>					
१	श्री देविराम पाठक	प्रमुख प्र अधिकृत	प्रशासन	राप तृतिय	९८५७८३६०२२
२	श्री लक्ष्मण आचार्य	अधिकृत	प्रशासन	अधिकृत छैठौ	९८४७८२०४९१
३	श्री सुभाष गौतम	इन्जिनियर	इन्जिनियरीड	अधिकृत छैठौ	९८५७८२५२२३
४	श्री टोप बहादुर शाही	अधिकृत	प्रशासन/लेखा	अधिकृत छैठौ	९८४०८८८८१५
५	श्री पुष्प लाल शाहि	शिक्षा अधिकृत	शिक्षा प्रशासन	अधिकृत छैठौ	९८४४८२३५७६
६	श्री लिलाराम सोमैमगर	सहायक	प्रशासन	सहायक पाचौ	९८६७९६४४८२
७	श्री जनक सुनार	सहायक	प्रशासन	सहायक पाचौ	९८४७९८५३३
८	श्री साधना सिंह	सहायक	प्रशासन	सहायक पाचौ	९८४३२००१११
९	रिक्त	सहायक	प्रशासन	सहायक पाचौ	बढुवा दरबन्दीमा कायम भएको
१०	श्री हिमाल भुषाल शर्मा	लेखापाल	प्रशासन/लेखा	सहायक पाचौ	
११	रिक्त	पाँचौ	प्रशासन/अ.ले. प	सहायक पाचौ	
१२	श्री सुभाष पोखेल	कम्प्यूटर अपरेटर	विविध	सहायक पाचौ	
१३	रिक्त	प्रास	शिक्षा प्रशासन	सहायक पाचौ	
१४	श्री अनुप के.सी	सब इन्जिनियर	इन्जिनियरीड	सहायक पाचौ	९८४७८१८८५८
१५	श्री केशव दर्लामी मगर	अ-सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८४७४२३०४९



१६	रिक्त	खापासटे	इन्जिनियरीड	सहायक चौथो		
१७	श्री गोविन्द प्रसाद पोखेल	कार्यालय सहयोगी	प्रशासन	श्रेणि विहिन पाचै	९८४७९२८७२६	
	<b>बड़ा कार्यालय तर्फ</b>					
१	श्री जिवन डि.सी	सहायक	प्रशासन	सहायक पाचौ	९८६६९३२२१८	
२	रिक्त	रिक्त	प्रशासन	सहायक पाचौ	बढ़ुवा दरबन्दीमा कायम भएको	
३	श्री यम बहादुर रायमाझि	सहायक	प्रशासन	सहायक चौथो	९८४७८७४९०६	
४	श्री लोक बहादुर राना	अ सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८४७९२३५२८	
५	श्री बाबुराम भट्टराई	सहायक	प्रशासन	सहायक चौथो	९८४९०२८८९१	
६	रिक्त	सहायक	प्रशासन	सहायक चौथो		
७	श्री धन बहादुर राना	अ-सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८५७०३३२७८	नया नयुक्ती
८	श्री विमला डि.सी	अ-सब इन्जिनियर	इन्जिनियरीड	सहायक चौथो	९८२२४८८०९०	नया नयुक्ती
९०	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक पाचौ	बढ़ुवा दरबन्दीमा कायम भएको	
१०	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक पाचौ	बढ़ुवा दरबन्दीमा कायम भएको	
११	रिक्त	रिक्त	इन्जिनियरीड	सहायक चौथो	बढ़ुवा दरबन्दीमा कायम भएको	
	<b>पशुसेवा तर्फ</b>					
१	रिक्त	पशु चिकित्सक	कृषि। पशु भेटेनरी	अधिकृत सातौ	९८४७८३७८००	समायोजन
२	श्री नेत्र बहादुर के सी	पशु सेवा स्वास्थ्य प्राविधिक	कृषि। पशु भेटेनरी	सहायक पाचौ	९८४७९५६७४०	समायोजन
३	श्री केशव गिरी	पशु सेवा प्राविधिक	कृषि। पशु भेटेनरी	सहायक पाचौ	९८६८९८२६१	समायोजन
४	श्री विक्रम प्रसाद श्रेष्ठ	सहायक (ना.प.स्वा प्रा)	कृषि। पशु भेटेनरी	सहायक चौथो	९८४७९६६९८२	समायोजन
५	रिक्त	सहायक (ना.प.स्वा प्रा)	कृषि। लापेडेडे	सहायक पाचौ		
६	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। लापेडेडे	सहायक चौथो		
७	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। लापेडेडे	सहायक चौथो		
८	रिक्त	सहायक (ना.प.से प्रा)	कृषि। पशु भेटेनरी	सहायक चौथो		



कृषि विकास तर्फ						
१	रिक्त	सहायक	कृषि	अधिकृत छैठौ		
२	रिक्त	सहायक	कृषि	सहायक पाचौ		
३	रिक्त	सहायक	कृषि	सहायक पाचौ		
४	रिक्त	सहायक	कृषि	सहायक चौथो		
स्वास्थ्य सेवा तर्फ						
१	श्री टेकेन्द्र रायमाझी	सि.अ.हे.व अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ	९८४७८२७६१७	समायोजन
२	श्री सरस्वती शर्मा	सिअनमी	स्वास्थ्य/कन	सहायक पाचौ	९८४७८५३९८८	समायोजन
बागेश्वाल स्वास्थ्य चौकी						
१	रिखाराम राम पुन	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२		अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक पाचौ		करार सेवाबाट नियुक्ती
३		अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक चौथो		करार सेवाबाट नियुक्ती
४		अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो		करार सेवाबाट नियुक्ती
५	श्री हेमा कुमारी घर्ती	अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो	९८६४४५६६२१	समायोजन
हशपुर स्वास्थ्य चौकी						
१	रिक्त	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२	श्री माधवा सुवेधी	अहेव	स्वास्थ्य/हे.इ	सहायक पाचौ		समायोजन
३	रिक्त	अ.हे.व	स्वास्थ्य/हे.इ	सहायक चौथो		करार सेवाबाट नियुक्ती
४	रिक्त	अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो		समायोजन
५		अ.न.मी.	स्वास्थ्य/कन	सहायक चौथो		करार सेवाबाट नियुक्ती
६	श्री डिलाराम राना	कार्यालय सहयोगी	प्रशासन	कार्यालय सहयोगी	९८४७९२३६७४	समायोजन
दुर्गेश्वरी स्वास्थ्य चौकी						
१	रिक्त	अहेव अधिकृत	स्वास्थ्य/हे.इ	अधिकृत छैठौ		
२	रिक्त	अ.हे.व.	स्वास्थ्य/हे.इ	सहायक पाचौ		
३	श्री विनोद कुमार खड़का	अ.हे.व.	स्वास्थ्य/हे.इ	सहायक चौथो	९८४४९७२२५३	समायोजन



४	श्री इच्छा बुढा	अ.न.मी	स्वास्थ्य/कन	सहायक चौथो	९८६८२७७०२६	समायोजन
५	रिक्त	अ.न.मी	स्वास्थ्य/कन	सहायक चौथो		

गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको विवरण					
सि.न	कर्मचारीको नाम थर	पद	सम्पर्क नम्बर	कैफियत	
१	श्री शिवराज न्यौपाने	सूचना प्रविधि अधिकृत	९८४५४४०७७३	सूचना प्रविधि शाखा	
२	श्री तेजेन्द्र भन्डारी	रोजगार संयोजक	९८५७८२३३७३	रोजगार	
३	श्री इश्वर जि। सी	कृषि अधिकृत	९८२९८१४७७४	कृषि शाखा	
४	श्री कृष्ण प्रसाद आचार्य	कानुनी सल्लाहकार	९८५७८३३६३४	कार्यालय	
५	श्री रेशम जि। सी	ओभरसियर	९८०९७०२००३	रोजगार सेवाकेन्द्र	
६	श्री देउमान सोमै मगर	एमआईएस अपरेटर	९८५७८३६४३९	पंजिकरण तर्फ	
७	श्री गौरा के.सी.	फिल्ड सहायक	९८२२८९६९७१	पंजिकरण तर्फ	
८	श्री हेमन्ता शर्मा	फिल्ड सहायक	९८६६७०८०२५	पंजिकरण तर्फ	
९	श्री चम्पा पाण्डे	ना. प्रा .स.(कृषि)	९८४७९९७२९९	एक गाउँ एक कृषि प्राविधिक	
१०	श्री प्रतिभा जि.सी.	ना. प्रा. स.(पशु)	९८६२५२०६००	एक गाउँ एक कृषि प्राविधिक	
११	श्री शंकर आचार्य	पोषण स्वयंसेवक	९८४७९३३८६४	बहुक्षेत्रीय पोषण कार्यक्रम	
१२	श्री कुमारी सोमै	खा।पा।स।टे	९८४७९०४६९९	खा.पा.स.टे	
१३	श्री सिता रसाली	उद्यम सहजकर्ता	९८४३४७३५५१	मेडपा कार्यक्रम	
१४	श्री सावित्रा श्रेष्ठ	उद्यम सहजकर्ता	९८६७३२१२३३	मेडपा कार्यक्रम	
१५	श्री गौरव खनाल	रोजगार सहायक	९८४५२००६७१	रोजगार सेवा	



१६	श्री पोमलाल पन्थी	अमिन	९८६४७२९७३०	कार्यालय
१७	श्री धन बहादुर राना	कार्यालय सहयोगी	९८५७८३३९८९	कार्यालय
१८	श्री बुद्धराम शर्मा	कार्यालय सहयोगी	९८४७९०१३३४	कार्यालय
१९	श्री हेमन्त जि। सि।	कार्यालय सहयोगी	९८०९५९५६८८	कार्यालय
२०	श्री गिता सारुमगर	कार्यालय सहयोगी	९८०९७४२२६६	कार्यालय
२१	श्री देविराम चर्ति मगर	सवारी चालक	९७४८६०७९९९	कार्यालय
२२	श्री भरत कुमार राना	कार्यालय सहयोगी	९८१०८१३३५०	कार्यालय
२३	श्री श्यामकली राना	सरसफाईकर्ता		कार्यालय
	बडा कार्यालयमा कार्यरत करार कर्मचारीहरूको विवरण			
सि.न	कर्मचारीको नाम थर	पद	सम्पर्क नम्बर	कैफियत
१	श्री जितेन्द्र सुनार	अ सब इन्जिनियर	९८०६२२१०७७	बडा नं. ५
२	श्री टिकाराम पाण्डे	अ। सब इन्जिनियर	९८५७८४१७५५	बडा नं. ६
३	श्री दधिराम खनाल	सहायक कम्प्यूटर अपरेटर	९८५७८३३४०८	बडा नं. ३
४	श्री ज्ञानु प्रसाद खनाल	सहायक कम्प्यूटर अपरेटर	९८६८९७१७११	बडा न. २
५	श्री सावित्रा के.सी गिरी	सहायक कम्प्यूटर अपरेटर	९८४७८२११५५	बडा न. ५
६	श्री जनक थापा मगर	सहायक कम्प्यूटर अपरेटर	९८१८५५३५५२	बडा न. १
७	श्री हनिप मियाँ	सहायक कम्प्यूटर अपरेटर	९८६९९५८९९४	बडा न. ४
८	श्री नोगेन्द्र पुन मगर	सहायक कम्प्यूटर अपरेटर	९८६७४४४२३२	बडा न. ६
९	श्री मोहनलाल पाण्डे	कार्यालय सहयोगी	९८४७९३१५२७	बडा न. १
९	श्री टंक प्रसाद अर्याल	कार्यालय सहयोगी	९८४७९३१२३१	बडा न. २



१०	श्री ठग बहादुर राना	कार्यालय सहयोगी	९८४७९२४२७४	वडा नं. ३
११	श्री रमा बाकवल	कार्यालय सहयोगी	९८०६२९७९८२	वडा नं. ४
१२	श्री मान बहादुर पल्ली	कार्यालय सहयोगी	९८०९८३९५०२	वडा नं. ५
१३	श्री तुल बहादुर उलुडे	कार्यालय सहयोगी	९८४३७७८४०२	वडा नं. ६
१४	श्री बेलकुमारी बेलवासे	ग्रा.प.स्वा कार्यकर्ता	९८६३५०२०१८	पशु सेवा केन्द्र
१६	श्री स्मृति घर्ती	भेटेनरी जेटिए	९८६९६९९७६७	वडा नं. ६

#### स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी विवरण

सि.नं	नाम, थर	पद	सम्पर्क नं.	कैफियत
-------	---------	----	-------------	--------

#### बांझेसाल स्वास्थ्य चौकी

१	श्री लक्ष्मी के.सी.	अ.न.मी.	९८४७९५५५२१	वडा नं. १
२	श्री महादेव थापा	ल्याव असिस्टेन्ट	९८१२८२३२७३	वडा नं. १
३	श्री मिरा खातुन	हेल्थ असिस्टेन्ट	९८४५३२३७६५	वडा नं. १
४	श्री शुशिला कोरड़ी	अनमी	९८०३१८८६३१	वडा नं. १
५	श्री शान्ता पोखेल	अहेव	९८६०८११७३४	वडा नं. १
६	श्री यम बहादुर धामी	कार्यालय सहयोगी	९८६८६४६७१०	वडा नं. १

#### हंसपुर स्वास्थ्य चौकी

१	श्री विविरन खातुन	अ.न.मी	९८१०९६००७९	वडा नं. ३
२	श्री साधना खत्री क्षेत्री	ल्याव असिस्टेन्ट	९८१०९०४२८६	वडा नं. ३
३	श्री झविन्द्र सुनार	हेल्थ असिस्टेन्ट	९८४७९८३९९३	वडा नं. ३
४	श्री बविता शर्मा	अ.न.मी.	९८२४४९०३४२	वडा नं. ३

#### दुंगेगढी स्वास्थ्य चौकी



१	श्री जुना जि.सी. क्षेत्री	अ.न.मी.	९८६६९३७५५९	वडा नं.५
२	श्री नमुना बि.क.	ल्याव असिस्टेन्ट	९८६६८१०१२१	वडा नं.५
३	श्री शान्ता खनाल	हेल्थ असिष्टेन्ट	९८४३३६५५०७	वडा नं.५
४	श्री सविता पुन	अ.न.मी	९८६४५८४६९०	वडा नं.५
५	श्री कुमारी शोभा गाहा	कार्यालय सहयोगी		वडा नं.५

#### आधारभूत स्वास्थ्य सेवा केन्द्र बुढिचौर

१	श्री ताल बहादुर पुन	अ.हे.व.	९८४७९७०३४६	वडा नं.६
२	श्री शोभा नेपाली	अ.न.मी.	९८४७९३०६४९	वडा नं.६
३	श्री मुना केसी	अ.न.मी.	९८६८२८११९५	वडा नं.६
४	श्री संगिता गवाङ्ग	कार्यालय सहयोगी	९८६४९६२६२९	वडा नं.६

#### सामुदायिक स्वास्थ्य ईकाई भिग्रीखोला

१	श्री गोमा घर्ति	अ.हे.व.	९८६३११९५६७	वडा नं.६
२	श्री लेखत पल्ली मगर	कार्यालय सहयोगी		वडा नं.६

#### आधारभूत स्वास्थ्य सेवा केन्द्र बड्डौँडा

१	श्री विमला घर्तिमगर	अनमी	९८६७५१५५०६	वडा नं.४
२	श्री बालिका सुनार	अ.हे.व		वडा नं.४
३	श्री भुमा खाम्चा	कार्यालय सहयोगी	९८२९५०४८०५	वडा नं.४

#### सामुदायिक स्वास्थ्य ईकाई सिरवारी

१	श्री ममता केसी	अ.हे.व	९८६४०३९०४४	वडा नं.४
२	श्री मनिका गरुड	कार्यालय सहयोगी		वडा नं.४

#### आधारभूत स्वास्थ्य सेवा केन्द्र ददेरी

१	श्री विन्दु बस्नेत	अ.न.मी	९८४७८५६१४९	वडा नं.२
---	--------------------	--------	------------	----------



२	श्री अमिरुन निशा	स्टाफ नर्स	९८१२८४२४३८	बडा न.४
३	श्री शारदा आचार्य	कार्यालय सहयोगी	९८०९७३७८९४	बडा न.२
सामुदायिक स्वास्थ्य सेवा केन्द्र गनाह				
१	श्री एक बहादुर हुङ्चुङ्ग	अ.हे.व.	९८०९७३८५२५	बडा न.२
२	श्री पार्वता सुनार	कार्यालय सहयोगी		बडा न.२
गाउँपालिकाको नगर प्रहरी तर्फका करार कर्मचारी विवरण				
सि.न	कर्मचारीको नाम थर	पद	सम्पर्क नम्बर	कैफियत
१	श्री खोपीराम सोमै	बरिष्ठ नगर प्रहरी	९८१३१९४६४३	कार्यालय
२	श्री एकबहादुर सोमै मगर	नगर प्रहरी	९८०९५२०६९३	कार्यालय
३	श्री शेखर शर्मा	नगर प्रहरी	९८६६८३०३७२	कार्यालय
४	श्री रिमा पुन मगर	नगर प्रहरी	९८०९५८७७५६	कार्यालय
५	श्री कली पुन मगर	नगर प्रहरी	९८०९७७५४२३	कार्यालय

## ख) शाखागत कार्य विवरण

### १. योजना, अनुगमन तथा प्रशासन शाखा

#### मुख्य कार्य विवरण

##### १. योजना, अनुगमन तथा प्रशासन शाखा

###### १.१ प्रशासन उपशाखा

###### (क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- सविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन,
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य,
- गाउँपालिका भित्रको कर्मचारी संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,



- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सुचार प्रविधिको उपयोग, प्रबद्धन र नियमन,
- सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन,
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

**(ख) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय**

- संघ तथा प्रदेश तहमा सविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व,
- जिल्ला समन्वय समितिसँगको समन्वय,
- वडा तहसँगको सम्पर्क र समन्वय,
- स्थानीय सरकार संचालन ऐन अनुसार वडा समितिले गर्ने कार्यक्षेत्र कार्यान्वयनमा सहयोग र समन्वय गर्ने,
- पत्राचार, सभा, समारोह, शिष्टाचार,

**(ग) बैठक व्यवस्थापन कार्य**

- कार्यपालिका तथा गाउँसभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरुको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन

**(घ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभुषण सम्बन्धी कार्य**

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभुषण सम्बन्धी सिफारिश, अभिलेख

**(ड.) नगर प्रहरी व्यवस्थापन**

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
- सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, परिज्ञगा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
- विपद् व्यवस्थापनमा सहयोग,



- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन,
- निर्माणकार्यमा नियमन,
- गुणस्तर नियन्त्रण,
- नगर प्रहरी सम्बन्धी अन्य तोकिएका कार्यहरू ।

#### च) शुसासन प्रबद्धन सम्बन्धी कार्य

- शुसासन प्रबद्धन तथा गुनासो व्यवस्थापन सम्बन्धी कार्य
- सूचना अधिकारी सम्बन्धी कार्य
- सूचनाको हक कार्याल्यमा सहयोग र अनुगमन
- सूचना आयोग, राष्ट्रिय सर्तकता केन्द्र, अखित्यार दुरुपयोग अनुसन्धान आयोग आदीको सम्पर्क गर्ने कार्य
- अन्य कार्य

#### छ) विधायन सम्बन्धी कार्य

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन र समन्वय
- नीति, कानूनको प्रमाणीकरण प्रतिको संरक्षण, प्रकासन र अभिलेख व्यवस्थापन।
- विधायन सम्बन्धी अन्य कार्य ।

### १.२ सार्वजनिक खरीद ईकाइ

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
  - गाउँपालिका भित्रको सार्वजनिक तथा सरकारी सम्पति, सामुदायिक सम्पति तथा आम्नो स्वामित्वमा रहेको भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनजस्ता प्राकृतिक स्रोत आदिको एकीकृत विवरणसहितको अद्यावधिक अभिलेख
  - सेवा तथा निर्माण व्यवसायको सञ्चालन तथा व्यवस्थापन ।
  - खरिद गरी वा वस्तुगत सहायता वा कुनै पनि प्रकारबाट आएका मालसामान आम्दानी बांध्ने ।
  - कार्यालय सामान र निर्माण सामग्री नियमानुसार सोभै कोटेश्वर, टेपडरद्वारा आपूर्ति गर्ने शाखा प्रमुख मार्फत कारवाही चलाउने, निकासा बमोजिम खरिद गर्ने दाखिला गर्ने र वितरण गर्ने ।
  - नगदी, रसिद, छपाई गराउने तथा राजश्व उपशाखालाई उपलब्ध गराउने ।
  - आवश्यक परेमा निर्माण सामग्रीको ढुवानीको व्यवस्था मिलाउने ।
- सामान खरिदको बिल भुक्तानीको लागि दाखिला गरेको प्रमाण सहित आर्थिक प्रशासन शाखामा पठाउने ।

### १.३ राजश्व प्रशासन ईकाइ

- राजश्व सम्बन्धी नीति, कानून तर्जमा, कार्याल्यन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)



- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्मको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक श्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)
- मालपोत संकलन, एकिकृत सम्पत्ति कर सम्बन्धी
- कानून बमोजिम ढुङ्गा, गिटटी, वालुवा, माटो, नुन, स्लेट, फायरक्लोजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ, कायाकिङ, क्यानोनिङ, बज्जी जमिपइ, जिपम्हालायर, च्याभिटिङ शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीधट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्को आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

#### १.४) दर्ता/चलानी तथा सोधपुछ इकाइ

- कार्यालयमा प्राप्त पत्रहरु दर्ता गरी सम्बन्धित शाखा/उपशाखा/इकाईमा पठाउने
- कायालयबाट बाहिर जाने चिह्नी पत्र एवं सूचनाहरु चलानी गर्ने ।



- चिठ्ठी पत्रहरु लगायत कार्यालयबाट अल्पत्र पठाउने विवरणहरूलाई सुव्यवस्थित रूपमा पठाउने कार्य गर्ने ।
- आभन्नो इकाईको अभिलेख, कार्यालयको छाप र पदाधिकारीहरुको छाप सुरक्षित राख्ने
- सेवाग्रहीले गाउँपालिकाको काम सम्बन्धमा मागेका जानकारी दिने तथा सोधपुछ तथा जमिस्त्रकप को रूपमा समेत काम गर्ने ।
- शाखा प्रमुखले तोकेका इकाईसंग सम्बन्धित अन्य कामहरु गर्ने ।

#### १.५. योजना तथा अनुगमन उपशाखा

##### (क) योजना तर्जुमा कार्यान्वयन तथा उपभोक्ता परिचालन सम्बन्धी कार्य

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजनातर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- बार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृयामा स्थानीय जनसहभागिता अभिबृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको गठन परिचालन र, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- योजनाहरूको संभौता, ठेक्कापट्टा, सूचना प्रकाशन आदी
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।
- योजनाहरूको संभौता, कार्य सम्पन्न, अनुगमन आदी
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा तथा क्षमता विकासका कार्यक्रम व्यवस्थापन र संचालन
- बैदेशिक, विकास सहायता संस्था संग समन्वय, सहजीकरण, अनुगमन
- गाउँपालिकाको आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

##### (ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन



- बिषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन
- समिक्षा, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्य

### (ग) सार्वजनिक निजी सामेदारी

- स्थानीय सार्वजनिक-निजी सामेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी सामेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- सार्वजनिक सामुदायिक सामेदारी
- स्थानीय विकासमा निजी क्षेत्रको प्रबद्धन
- पर्यटन विकास र पूर्वाधार सम्बन्धी सामेदारी कार्य ।

१.६ तोकिए बमोजमका अन्य कार्यहरू ।

## २. आर्थिक प्रशासन शाखा

### मूल्य कार्य विवरण

#### १. आर्थिक प्रशासन शाखा

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जमा, कार्यान्वयन र नियमनमा समन्वय र सहयोग
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरणको अभिलेख, संरक्षण र व्यबस्थापन
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- लगानी र लाभांशको व्यबस्थापन (जनसहाभगिता तथा सामुदायिक लगानीको अभिलेख समेत)
- सम्पुर्ण कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- लेखापरिक्षण र बेरुजू फछ्यौट सम्बन्धी सम्पुर्ण कार्य
- सबै खालका आम्दानी तथा खर्च खाताहरूको अभिलेख व्यबस्थापन र संरक्षण
- आर्थिक पारदर्शिता, मितव्ययिता, औचित्यतता कायम गर्ने सम्बन्धी कार्य
- योजना तथा कार्यक्रमहरूको कार्यान्वयन एवं भुक्तानीमा सहयोग र समन्वय
- गाउँपालिका भित्रका सम्पुर्ण खर्च र आम्दानीका अभिलेख व्यबस्थापन ।
- आर्थिक प्रशासन र व्यबस्थापन सम्बन्धी अन्य विषय सम्बन्धी कार्यहरू।

#### ३. पूर्वाधार विकास शाखा

### मूल्य कार्य विवरण

#### (३.१) सडक तथा अन्य पूर्वाधार विकास ईकाइ



### (क) सडक तथा अन्य पूर्वाधार

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, सर्वत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्राक्सी सेवा अनुमती, व्यबस्थापन र नियमन
- ट्रली बस, ट्रामजस्ता मध्यम क्षमताका मास ट्रान्जिट प्रणालीको नीति, योजना, मापदण्ड, कार्यान्वयन, नियमन
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैंडिंगमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

### (ख) जलविद्युत, उर्जा, सडक वर्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिई जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक वर्तीको व्यवस्था

### (ग) सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिंचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिंचाई सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, सर्वत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, सर्वत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन



- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय योजना निर्माण तथा कार्यान्वयन
- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

#### (क) भू-उपयोग तथा वस्ती विकास

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोवास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोवास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यबस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यबस्थापन
- आभ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानुन बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र वसोवास व्यवस्था
- एकीकृत वस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

#### (ख) जग्गा नापी तथा नक्शा, घरजग्गा धनी पुर्जा

- घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, स्लेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता
- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

#### (ग) भवन तथा भवन सहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन सहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन



- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,
- भवन तथा भवन सहिताको कार्यान्वयन, भुकम्प प्रतिरोधी पुर्वाधार तथा घर भवन निर्माणमा सहजीकरण र सहयोग ।

### (३.३) खानेपानी तथा सरसफाई स्वच्छता (वास)इकाई

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- पानी मुहानको संरक्षण
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।
- फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- ल्याण्डफिल साईट व्यवस्थापन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
- सार्वजनिक शौचालय व्यवस्थापन

### ३.४ अन्य कार्यहरु

- गाउँपालिका भित्रका इन्जीनियरिङ कार्यसंग सम्बन्धीत आयोजना, योजनाहरूको पुर्वाधार निर्माण सम्बन्धी प्रस्तावना तयार, गुरुयोजना निर्माण, पुर्वसंभाव्यता अध्ययन, विस्तृत संभाव्यता अध्ययन, सर्भे, लागत स्टिमेट तयारी, प्राविधिक मुल्यांकन, चेकजाच अनुगमन र निर्माण कार्यको ठेक्का सम्बन्धी संभौता, इ-विडिङ लगाएत सम्पुर्ण प्राविधिक कार्य सम्बन्धी कार्यमा सहयोग, समन्वय र सहजीकरण ।
- योजना तर्जुमा तथा योजना कार्यान्वयनमा गाउँपालिका र वडा कार्यालयसंग समन्वय र सहजीकरण ।
- गाउँपालिकालाई ढंगा गिटि, वालुवा माटो, जस्ता नदिजन्य पदार्थ, खनिज जन्य पदार्थ जस्ता प्राकृतिक श्रोतहरूको व्यबस्था गरी गाउँपालिकाको आन्तरिक आय बढ़ावान्त सम्बन्धीत कार्यमा सहयोग र सहजीकरण ।
- अन्य कार्यालयले तोके बमोजिमका अन्यकार्यहरु ।

## ४. कृषि विकास शाखा

### मुख्य कार्य विवरण

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन



- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रदेशेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह निर्माण, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषक समुह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, संचालन र व्यबस्थापन
- कृषि प्रविधि आयत, सहजीकरण र व्यबस्थापन
- उन्नत वित्तविजन आयत, उत्पादन, वितरण
- कृषि निति निर्माणमा सहजीकरण र समन्वय
- कृषि स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

#### ४. पशु सेवा शाखा

#### मुख्य कार्य विवरण

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्द्धी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशु विकास सम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन, अनुगमन, नियमन र प्रतिबेदन कार्य
- पशुपन्द्धीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्द्धी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यबस्थापन
- पशुपन्द्धी सम्बन्धी बीमा र कर्जा सहजीकरण



- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्धी सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- पशु सम्बन्धी औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- पशु समूह निर्माण, सहकारी र पशु सेवा सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- पशु विकास सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- पशु सेवा सम्बन्धी तथ्याङ्को व्यवस्थापन र सूचना प्रणाली तथा पशु सम्बन्धी सूचनाको प्रचारप्रसार
- पशु समुह दर्ता, नविकरण, नियमन र अनुगमन
- कृषक तालिम, संचालन र व्यबस्थापन
- किसान कल सेन्टरको व्यबस्थापन
- पशु प्रविधि आयत, सहजीकरण र व्यबस्थापन
- पशु सेवा सम्बन्धी निति निर्माणमा सहजीकरण र समन्वय
- पशु सेवा स्रोत/सेवा केन्द्रको स्थापना र व्यवस्थापन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।
- कृषि सम्बन्धी तोकिएका अन्य कार्य र निर्देशनको पालना र कार्यान्वयन ।

## ६ शिक्षा, युवा तथा खेलकुद शाखा

### मुख्य कार्य विवरण

#### (क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूको व्यबस्थापन
- विद्यालय शिक्षक तथा कर्मचारीहरूका बैठक व्यवस्थापन र सहजीकरण कार्य ।
- विद्यालयको नक्साङ्कलन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार



- आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन, व्यवस्थापन, नियमन र अनुगमन
- शिक्षा सम्बन्धी निति निर्माण, कानून तर्जुमा, सहयोग र सहजीकरण
- बिधालय शिक्षक कर्मचारीहरूको शिक्षा प्रशासनर अभिलेख व्यबस्थापन,
- आधारभूत तथा माध्यामिक शिक्षक कर्मचारीहरूको व्यबस्थापन नियमन र सिफारिस सम्बन्धी कार्य
- वालशिक्षा, बालकलवको दर्ता, व्यस्थापनमा सहयोग र सहजीकरण
- संस्थागत विधालयहरूको अभिलेख व्यबस्थापन, रेखदेख, अनुगमन र नियमन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका सम्बन्धी कार्य ।
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।
- बिधालय अनुमग्न कार्य,
- शैक्षिक गतिविधिहरूको प्रतिबेदन तयारी र समिक्षा सम्बन्धी कार्य
- अन्य तोकिएका कार्यहरू

#### (ख) युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकूदको विकास र प्रवर्द्धन
- खेलकूद प्रतियोगिता आयोजना र सहभागीता, समन्वय, सहजीकरण
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।
- खेलकुद प्रतियोगित सम्बन्धी सम्पुर्ण प्रशासनिक कार्य
- युवा सम्बन्धी निति कार्यक्रम निर्माण कार्यान्वयनका बिषयहरू
- युवा समुह दर्ता, नविकरण, खारेजी सम्बन्धी कार्य
- युवा सम्बन्धी निति, नियम, र कानून निर्माणमा सहयोग र समन्वय
- युवा लक्षित सम्पुर्ण कार्यक्रम तर्जुमा, व्यबस्थापन र नियमन
- युवा तथा खेलकुद विकास समितिलाई सहयोग र समन्वय
- तोकिएका अन्य कार्यहरू ।



## ७. स्वास्थ्य शाखा

### मुख्य कार्यविवरण

#### (क) आधारभूत स्वास्थ्य तथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रबन्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डाण र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिम स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- स्वास्थ्य सरसफाई सम्बन्धी तालिक, अभिमुखिकरण कार्य संचालन र व्यवस्थापन
- माहिला स्वास्थ्य, बाल स्वास्थ्य सम्बन्धी कार्यहरू
- भ्याक्सीन व्यस्थापन, संचालन र अनुगमन
- औषधि वितरण व्यवस्थापन
- ल्याव सम्बन्धी कार्यको व्यवस्थापन, अनुगमन र प्रतिबेदन



- गर्भवति, सुत्केरी, सम्बन्धी सम्पुर्णकार्यहरु सांसारिक व्यवस्थापन नियमन
- जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सूर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- गाउँपालिका स्तरीय निति निर्माण, कालुन निर्माण र प्रतिबेदन तथारी सम्बन्धी कार्यमा सहयोग र सहजीकरण
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।
- स्वास्थ्य संस्थाहरुमा नियमानुसार गर्नु पर्ने कार्यहरुको नियमन, अनुगमन
- स्वास्थ्य सम्बन्धी दैनिक प्रशासनिक कार्य
- तोकिए बमोजिमका अन्य कार्यहरु

#### ख) आयुर्वेद तर्फ

- आयुर्वेद तथा वैकल्पिक चिकित्सासँग सम्बन्धीत निती, कार्यक्रम तथा योजना तयार गरि लागु गर्ने ।
- जनताको स्वास्थ्यसँग प्रत्येक्ष्य जोडिएका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई विस्तार गर्दैउक्त सेवालाई वैज्ञानिक व्यवस्थापन गर्ने ।
- जनताको उच्च स्वास्थ्य प्राप्त गर्ने दैनिक योग, समुचित आहार-विहार तथा स्वस्थृत पालना गर्नेर विकृत जिवनशैली परिवर्तन गर्ने कार्यक्रमहरु व्यवस्था गर्ने ।
- स्थानीय स्तरको जडिबुटीलाई स्थानीय स्तरमै प्रशोधन गरि स्थानीय स्तरकै जनतालाई प्रयोग गरी स्थानीय जनतालाई नै स्वस्थ पार्ने कार्यक्रमको योजना तयार गरि कार्यक्रम लागु गर्ने वातावरण निर्माण गर्ने ।
- विकृत जिवनशैलीजन्य र अन्य दिर्घि रोगहरूबाट पिडीत जनताको स्वास्थ्य परिक्षण र प्रभावकारी उपचार सेवाको प्रवन्ध मिलाउने ।
- स्थानीय स्तरका कृषकलाई उपचारप्रयोगी जडिबुटी संरक्षण सम्बर्धन र खेति प्रणालीलाई प्रोत्साहन गरि जनताको आय आर्जनमा सुधार गर्ने ।
- सविधानमा व्यवस्था भएअनुसार प्रत्येक नागरिकले राज्यबाट प्राप्त गर्ने आधारभूत स्वास्थ्य सेवामा आयुर्वेद तथा वैकल्पिक चिकित्सासेवाबाट कसैलाई पनि बिचित गर्न नपाउने व्यवस्था मिलाउने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- विभिन्न संघ-संस्था तथा कार्यालयहरुसँग समन्वय गर्ने ।
- अन्य विविध स्वास्थ्य सेवा सम्बन्धी कार्यहरु गर्ने ।
- तोकिए बमोजिमका अन्य कार्यहरु

#### ट. सामाजिक विकास तथा कार्यक्रम शाखा



## मुख्य कार्यविवरण

### ट.१ कानून न्याय तथा मानव अधिकार प्रवर्द्धन ईकाइ

- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन ।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य ।
- न्याय तथा कानूनी राज्यको परिचालन ।
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन ।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन ।
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन र अन्य तोकिएका कार्य

### ट.२ लक्षित बर्ग तथा कार्यक्रम व्यवस्थापन ईकाइ

- विभिन्न लक्षित बर्ग सम्बन्धी कार्यक्रमहरूको समन्वय गर्ने, सहजीकरण गर्ने
- विभिन्न कार्यक्रमहरू बीच समन्वय गर्ने
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- आदिबासी, जनजाती, दलित तथा लोपउन्मुख बर्ग र अन्य बर्गको गरिवी निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना र अन्य र अन्य तोकिएका कार्य।

### ट.३ वन बातावरण तथा विपद व्यवस्थापन ईकाइ

#### (क) वन, वन्यजन्तु, भू-संरक्षण तथा जैविक विविधता संरक्षण

- वन, जङ्गल, वन्यजन्तु, चराचूरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बद्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रबद्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रबद्धन, प्रशोधन, र बजार व्यवस्थापन



- वलबीउ बग्ँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन
- नरसरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- बन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन
- बन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय बन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- बल, बन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायू परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रबद्धन, व्यवस्थापन र अन्य तोकिएका कार्य

#### (ख) वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण

- स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा बन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पहिरो नियन्त्रण
- जलवायू परिवर्तन अनुकूलन कार्यक्रम र अन्य तोकिएका कार्य

#### (ग) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना



- विपद् पूर्व तथारी, खोज तथा उद्धार, राहत समग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कलन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन
- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तथारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली र अन्य तोकिएका कार्य

#### **८.४ सहकारी, गैरसस तथा संघसंस्था परिचालन ईकाई**

##### **क) सहकारी सम्बन्धी कार्य**

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वयत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन र अन्य तोकिएका कार्य।

##### **ख) गैर सरकारी संस्था परिचालन, समन्वय तथा नियमन**

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण, परिचालन तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रष्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय र अन्य तोकिएका कार्य।

#### **८.५) संस्कृति, पर्यटन तथा उद्योग व्यवसाय प्रवर्द्धन ईकाई**

##### **क) उद्योग तथा खानी तथा खनिज सम्बन्धी कार्य**

- लघु, घरेलू तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलू तथा साना उद्योगको विकास र प्रवर्द्धन



- उद्यमशिलता प्रबोधन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रबोधन ।
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिटी, बालुवा, माटो, खरीढुङ्गा, फायर क्लेस्लेट तथा नुन, आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यबस्थापन
- अन्य तोकिएका कार्य

#### ख) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रबोधन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्घरणालयको संरक्षण, सम्भार, प्रबोधन र विकास
- परम्पराग्रत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन
- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यबस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको परिचय, संरक्षण र प्रबोधन
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बोधन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रबोधन र विकास र अन्य तोकिएका कार्य

#### ट.६) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य र प्रतिबद्धन
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन र बैकिङ्ग कार्य
- आधुनिक प्रबिधिमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन र अन्य तोकिएका कार्य ।

#### (ट.७) रोजगार प्रबोधन तथा गरिबी न्यूनीकरण इकाई

- गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान



- गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा
- गरिब घरपरिवार पहिचानसम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन
- गरिबी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी अभियानको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन
- सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी कार्य र अन्य तोकिएका कार्य

#### (ट.ट) महिला, बालबालबालिका तथा समाज कल्याण ईकाइ

##### क) लैगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैगिक उत्तरदायी बजेट र अन्य तोकिएका कार्य

##### ख) बालबालिका, किशोर किशोरी तथा युवा

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन



- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास, क्षमता विकास, तालिम संचालन र गोष्ठि आयोजना र अन्य तोकिएका कार्य

#### **ग) अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिक**

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब/मन्द्य, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असत्क स्थाहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपांगता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन, नियमन
- अपाङ्गता भएका व्यक्ति र असत्कहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला, अनाथ बालवालिका सम्बन्धी आवश्यक कार्य र अन्य तोकिएका कार्य

#### **ट.५) अन्य कार्यहरू**

##### **(क) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण**

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यबस्थापन तथा अनुगमन, नियमन
- बजार तथा हाट बजार व्यवस्थापन,
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण, सरसफाई कार्यक्रम संचालन,
- होटल, लज, रेस्टुरा होमस्टे संचालन, व्यबस्थापन, अनुगमन, नियमन
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन र अन्य तोकिएका कार्य।

#### **५. आन्तरिक लेखापरीक्षण शाखा**

##### **मुख्य कार्यविवरण**



- आर्थिक प्रशासन शाखालाई आवश्यक सहयोग, सुभाव प्रदान
- आर्थिक प्रशासन व्यस्थापनमा नितिगत सुभाव, सहयोग र सल्लाह प्रदान
- आन्तरिक तथा पूर्व लेखापरीक्षण सम्बन्धी कार्य र प्रतिबेदन तयार
- लेखापरीक्षण विवरण (बेरुजूको लगत समेत)को अभिलेख व्यवस्थापन
- अनिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालन सम्बन्धी क्षमता विकास कार्य, तालिम र सहजीकरण
- लेखापालन सम्बन्धी कार्यको सहयोग, सहजीकरण र समन्वय सम्बन्धी कार्य
- आर्थिक पारदर्शिता, मितब्ययीतता, औचित्यताको परिक्षण र प्रतिबेदन सम्बन्धी कार्य
- बेरुजु फ्रॉयट सम्बन्धी कार्य र सो कार्यमा आर्थिक प्रशासन शाखालाई सहयोग र समन्वय
- बेरुजु अभिलेख व्यबस्थापन
- कार्यालयलाई आर्थिक प्रशासन सम्बन्धी नितिगत व्यबस्थामा गाउँपालिकालाई सहयोग
- बार्षिक र चौमासिक आन्तरिक लेखापरीक्षण प्रतिबेदनको तयार, सहयोग र समन्वय
- तोकिएका अन्य कार्यहरू

## १०) सूचना प्रविधि शाखा

### मुख्य कार्यविवरण

#### (क) सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आभनो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आभनो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।
- बिधुतिय शासन सम्बन्धी नीति, कानून, योजना कार्यक्रम तथा प्रणालीको विकास, प्रवर्द्धन एवं समन्वय सम्बन्धी कार्य
- भौगोलिक सूचना प्रणाली सम्बन्धी कार्य
- सूचना प्रविधि र विकास सम्बन्धी अन्य कार्य
- भौगर्भिक नक्सा प्रकाशन

#### (ख) तथ्यांक व्यवस्थापन



- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण र व्यवस्थापन
- आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्बाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख
- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापार, व्यवसायको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- बिषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- बिभिन्न पुस्तक, पत्रिका, प्रोफाईल, योजना दस्तावेज, ऐन नियम तथा कानून कार्यविधिहरूको प्रकाशनमा सहयोग र समन्वय
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन
- गाउँपालिका भित्रको तथ्यांक संकलन व्यवस्थापन, अद्यावधिक सम्बन्धी सम्पुर्ण कार्य ।
- अन्य तोकिए बमोजिमका कार्यहरू ।

## ११. बडा सचिवहरूको कार्यविवरण

### मुख्य कार्यविवरण

#### १. बडा समितिबाट सम्पादन हुने निम्न कार्यहरूमा सहयोग, समन्व र सहजीकरण गर्ने कार्यहरू

##### (क) बडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने कार्यहरू:

- आभ्मो बडा भित्रको बस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घर परिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्बा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो,



सङ्केत, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, भिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पार्श्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

**(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने कार्यहरू**

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छानौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

**(ग) वडाका विकास निर्माणका कार्यहरू गर्ने:**

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्रबालकलव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिनको व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,
- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नरसरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपांछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भूलिक्ने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा बालकलव मार्फत खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको बाटोधाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोधाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,



- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने, .
- वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विशुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्यविश्वासको अन्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असत्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,
- प्राङ्गणिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्द्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(घ) **कानून बमोजिमका नियमन कार्य गर्ने:**

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घर निर्माण गुणस्तर तथा भवन सहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्याल्ज, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रबर्द्धन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास सम्बन्धी सँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

(ङ) **अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने**



- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
- बडा भित्रको व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- संघीय कानून र मापदण्ड बमोजिम गाउँपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।

च) बडा अध्यक्षले गर्ने निम्न सिफारिसमा सहयोग गर्ने

- नाता प्रमाणित सम्बन्धी कार्य
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस सम्बन्धी कार्य
- बहाल करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- कोठा खोल रोहबरमा बस्ने सम्बन्धी कार्य
- मोही लगत कटाको सिफारिस सम्बन्धी कार्य
- घरजग्गा करको लेखाजोखा सिफारिस सम्बन्धी कार्य
- जन्म मिति प्रमाणित सम्बन्धी कार्य
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस सम्बन्धी कार्य
- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस सम्बन्धी कार्य
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित सम्बन्धी कार्य
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस सम्बन्धी कार्य
- अझेजी माध्यममा सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य
- घर पाताल प्रमाणित गर्ने सम्बन्धी कार्य
- व्यक्तिगत विवरण प्रमाणित सम्बन्धी कार्य
- पुर्जामा घर कायम गर्ने सिफारिस सम्बन्धी कार्य
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश सम्बन्धी कार्य
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस सम्बन्धी कार्य
- जग्गा धनीपूर्जा हराएको सिफारिस सम्बन्धी कार्य
- कागज र मन्जुरीनामा प्रमाणित सम्बन्धी कार्य
- किताकाट गर्न सिफारिस सम्बन्धी कार्य
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने सम्बन्धी कार्य
- जीवितसँगको नाता प्रमाणित सम्बन्धी कार्य
- हकवाला वा हकदार प्रमाणित गर्ने सम्बन्धी कार्य
- नामसारी गर्न सिफारिस सम्बन्धी कार्य
- जग्गाको हक सम्बन्धमा सिफारिस सम्बन्धी कार्य
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन् सिफारिस सम्बन्धी कार्य
- उद्योग ठाउँसारी गर्न सिफारिस सम्बन्धी कार्य



- जीवित रहेको सिफारिस सम्बन्धी कार्य
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने सम्बन्धी कार्य
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित सम्बन्धी कार्य
- विद्यालयको कक्षा थप गर्न सिफारिस सम्बन्धी कार्य
- पालन पोषणको लागि सिफारिस सम्बन्धी कार्य
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस सम्बन्धी कार्य
- आर्थिक अवस्था कमजोर वा बिपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित सम्बन्धी कार्य
- विद्यालय ठाउँ सारी गर्न सिफारिस सम्बन्धी कार्य
- धारा तथा विद्युत जडानको लागि सिफारिस सम्बन्धी कार्य
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित सम्बन्धी कार्य

## २. अन्य कार्यहरू

- वडा अध्यक्षको निर्देशन अनुसार वडा समितिको बैठक बोलाउने र सहभागी हुने ।
- बार्षिक कार्यक्रम तथा बजेट तयार गरी बैठकमा पेश गर्न सहजीकरण गर्ने
- वडा समिति, गाउँसभा र गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने कार्यमा सहयोग र समन्वय गर्ने ।
- वडा कार्यालयको दैनिक प्रशासनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने ।
- वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालयले तोकिएका अन्य कार्यहरू गर्ने ।

## ८. आर्थिक वर्ष ०७९/०८० को आय-ब्यय विवरण ।

### क) आय विवरण

शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आमदानी(%)	मौज्दात
संघीय सरकार	३१,७४,९५,०००.००	२८,५३,९३,१०९.९२	८९.८९	३,२१,०१,८९८.८८
१३३११ समानिकरण अनुदान	९,१२,००,०००.००	८,४३,६०,०००.००	९२.५	६८,४०,०००.००
१३३१२ शास्त्र अनुदान चालु	१६,९६,२६,०००.००	१४,९९,७१,२५८.८२	८८.४१	१,९६,५४,७४९.९८
१३३१३ शास्त्र अनुदान पुँजीगत	२,०६,६९,०००.००	१,९३,६६,८६२.९९	९३.७	१३,०२,१३७.०१
१३३१५ विषेश अनुदान पुँजीगत	१,४०,००,०००.००	९९,०६,६४२.३१	७०.७६	४०,९३,३५७.६९
१३३१७ समपुरक अनुदान पुँजीगत	२,२०,००,०००.००	२,१७,८८,३३७.००	९९.०४	२,११,६६३.००
प्रदेश सरकार	४,०३,२०,०००.००	३,२९,९३,४२२.०९	८१.८३	७३,२६,५७७.९१
१३३११ समानिकरण अनुदान	४८,२०,०००.००	४८,२०,०००.००	१००	०
१३३१३ शास्त्र अनुदान पुँजीगत	८०,००,०००.००	७७,८१,५६९.००	९७.२७	२,१८,४३९.००
१३३१४ विषेश अनुदान चालु	०	०	०	०
१३३१५ विषेश अनुदान पुँजीगत	१,२५,००,०००.००	१,२०,७७,५७७.३३	९६.६२	४,२२,४२२.६७
१३३१७ समपुरक अनुदान पुँजीगत	१,५०,००,०००.००	८३,१४,२८३.७६	५५.४३	६६,८५,७९६.२४



राजस्व बाडफाड	१,३९,९३,०००.००	५,७७,६३,०२७.७८	६१.४५	३,६२,२९,९७२.२२
११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	०	१३,६१,६९५.००	१३६१६९५००	(१३,६१,६९५.००)
११४११ बाँडफाँड भई प्रास हुने मूल्य अभिवृद्धि कर	८,७८,४३,०००.००	५,१४,९१,८०७.३३	५८.६२	३,६३,५१,९९२.६७
११४५६ बाँडफाँटबाट प्रास हुने सवारी साधन कर	६१,५०,०००.००	४९,०२,६२६.०२	७९.७२	१२,४७,३७३.९८
१४१५३ बाँडफाँड भई प्रास बन रोयल्टी	०	६,८९९.४३	६८९९४३	-६,८९९.४३
अन्तरिक श्रोत	६,९७,९५,९००.००	५,४८,२७,६७४.२४	८८.७२	६९,६८,२२५.७६
११३१३ एकीकृत सम्पत्ति कर	३,००,०००.००	४,२८,१३३.१०	१४२.७१	(१,२८,१३३.१०)
११३१४ भुमिकर/मालपोत	११,००,०००.००	१४,१३,५३७.८८	१२८.५	(३,१३,५३७.८८)
११३२१ घरवहाल कर	१,००,०००.००	२,१८,६९५.२८	२१८.७	(१,१८,६९५.२८)
११३२२ वहाल विटैरी कर	३,५०,०००.००	१,१७,८४०.००	३३.६७	२,३२,१६०.००
११४५१ सवारी साधन कर (साना सवारी)	२०,०००.००	०	०	२०,०००.००
११६२१ व्यवसाय बाहेक अन्यले भुक्तानी गर्ने	२८,०५०.००	३००.	१.०७	२७,७५०.००
११६३१ कृषितथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने कर	०	९००.	९००००	-९००.
११६३२ अखेटोपहारमा लाग्ने कर	७५,०००.००	१,५०,०००.००	२००	-७५,०००.००
११६९१ अन्य कर	१,९९,९५०.००	३,६३,८३२.०५	१८९.५५	(१,७९,८३२.०५)
१४२१८ विद्युत सेवा शुल्क	०	५०.	५०००	-५०.
१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	५०,००,०००.००	३२,६४०.००	०.६५	४९,६७,३६०.००
१४२२१ न्यायिक दस्तूर	५,०००.००	१,१५०.००	२३	३,८५०.००
१४२२३ शिक्षा क्षेत्रको आमदानी	०	३४,२००.००	३४२००००	-३४,२००.००
१४२२९ अन्य प्रशासनिक सेवा शुल्क	१,२०,०००.००	२,८९,०३१.८०	२४०.८६	(१,६९,०३१.८०)
१४२४२ नक्सापास दस्तुर	१,५०,०००.००	८६,३१०.२४	५७.५४	६३,६८९.७६
१४२४३ सिफारिश दस्तुर	१०,५०,०००.००	९,०७,९८४.४७	८६.४	१,४२,८१५.५३
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	३,५०,०००.००	२,५७,५२०.००	७३.५८	९२,४८०.००
१४२४५ नाता प्रमाणित दस्तुर	६०,०००.००	३२,३१०.२१	५३.८५	२७,६८९.७९
१४२४९ अन्य दस्तुर	२,००,०००.००	१,४३,६००.००	७१.८	५६,४००.००



१४२५३ व्यावसाय रजिस्ट्रेशन दस्तुर	५०,०००.००	७५,०३७.००	१५०.०७	-२५,०३७.००
१४२६५ अन्य क्षेत्रको आय	२५,००,०००.००	६३,५१२.००	२.५४	२४,३६,४८८.००
१४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत	०	१०,७००.००	१०७००००	-१०,७००.००
१४६११ व्यवसाय कर	३,५०,०००.००	४,०४,९९५.००	११५.६९	-५४,९९५.००
३२१२२ बैंक मौज्दात	४,९७,९५,९००.००	४,९७,९६,२७५.२१	१००	-३७५.२१
<b>जनसहभागिता</b>	<b>५०,८५,०६७.००</b>	<b>०</b>	<b>०</b>	<b>५०,८५,०६७.००</b>
१३४११ अन्य संस्थागत आन्तरिक अनुदान	५०,८५,०६७.००	०	०	५०,८५,०६७.००
<b>जम्मा</b>	<b>५१,८६,८८,९६७.००</b>	<b>४३,०९,७७,२२५.२३</b>	<b>८३.०८</b>	<b>८,७७,९९,७४९.७७</b>

### ख) ब्यय

शीर्षक	बार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
चालु	३२,३१,४८,६१७	२६,६५,४८,८५९.४३	८२.४८	५,६५,९९,७५७.५७
२११११ पारिश्रमिक कर्मचारी	१४,८३,९२,३००.	१२,९१,९६,२५७.५६	८७.०६	१,९१,९६,०४२.४४
२११२१ पोशाक	३,८०,०००.००	३,८०,०००.००	१००	०
२११३१ स्थानीय भत्ता	१७,२८,०००.००	९,९०,९४९.००	५७.३५	७,३७,०५१.००
२११३२ महंगी भत्ता	८,४०,०००.००	५,२६,०००.००	६२.६२	३,१४,०००.००
२११३४ कर्मचारीको बैठक भत्ता	११,८७,७००.००	९,३१,९३५.००	७८.४७	२,५५,७६५.००
२११३५ कर्मचारी प्रोत्साहन तथा पुरस्कार	२३,९८,०००.००	२२,६८,२७८.६७	९४.५९	१,२९,७२९.३३
२११३९ अन्य भत्ता	१,००,०००.००	७,०००.००	७	९३,०००.००
२११४१ पदाधिकारी बैठक भत्ता	२५,९९,०००.००	१६,९०,२४८.००	६२.९५	९,८०,७५२.००
२११४२ पदाधिकारीअन्य सुविधा	७५,०४,०००.००	७१,८८,०००.००	९५.७९	३,९६,०००.००
२१२१२ कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान	६,००,०००.००	०	०	६,००,०००.००



कोष खर्च				
२१२१४ कर्मचारी कल्याण कोष	१०,००,०००.००	१०,००,०००.००	१००	०
२२१११ पानी तथा बिजुली	११,५०,०००.००	९,८३,७४०.७०	८५.५४	१,६६,२५९.३०
२२११२ संचार महसुल	१०,०७,०००.००	५,७०,५८३.५३	५६.६६	४,३६,४९६.४७
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	२०,००,०००.००	१८,०९,९४७.००	९०.५	१,९०,०५३.००
२२२१३ सवारी साधन मर्मत खर्च	१८,००,०००.००	९,६६,९३०.००	५३.६७	८,३३,८७०.००
२२२१४ बिमा तथा नवीकरण खर्च	४,००,०००.००	१,८९,४९०.८२	४७.३७	२,९०,५०९.१८
२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	५,८४,०००.००	५,५१,०७६.००	९४.३६	३२,९२४.००
२२३११ मसलन्द तथा कार्यालय सामग्री	३१,८०,०००.००	३१,७९,९२०.५४	१००	७९.४६
२२३१३ पुस्तक तथा सामग्री खर्च	११,००,०००.००	८,४५,३७५.००	७६.८४	२,५४,६२५.००
२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	२४,५०,०००.००	२४,४५,९५४.००	९९.८३	४,०४६.००
२२३१९ अन्य कार्यालय संचालन खर्च	२,६५,०००.००	२,६५,०००.००	१००	०
२२४११ सेवा र परामर्श खर्च	१५,००,०००.००	११,६४,६९०.००	७७.६४	३,३५,३९०.००
२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	८,००,०००.००	७,५६,८७४.००	९४.६१	४३,१२६.००
२२४१३ करार सेवा शुल्क	१,३०,७४,०००.०	१,०५,८४,०६३.५०	८०.९५	२४,८९,९३६.५०
२२४१९ अन्य सेवा शुल्क	६७,९९,०००.००	६४,०२,४९८.००	९४.९७	३,९६,५८२.००



૨૨૫૧૨ સીપ વિકાસ તથા જનચેતના તાલિમ તથા ગોષ્ઠી સમ્વન્ધી ખર્ચ	૨૦,૮૦,૦૦૦.૦૦	૯,૭૬,૭૮૫.૦૦	૪૬.૯૬	૧૧,૦૩,૨૧૫.૦૦
૨૨૫૨૨ કાર્યક્રમ ખર્ચ	૪,૪૪,૨૭,૦૬૭.૦૦	૨,૯૭,૦૨,૦૪૩.૮૦	૬૬.૮૬	૧,૪૭,૨૫,૦૨૩.૨૦
૨૨૫૨૯ વિવિધ કાર્યક્રમ ખર્ચ	૨,૯૩,૦૮,૦૦૦.૦	૨,૩૫,૮૨,૯૦૨.૩૧	૮૦.૪૭	૫૭,૨૫,૦૯૭.૬૯
૨૨૬૧૧ અનુગમન, મૂલ્યાંકન ખર્ચ	૧૭,૦૮,૦૦૦.૦૦	૧૨,૭૯,૦૩૭.૦૦	૭૪.૮૯	૪,૨૮,૯૬૩.૦૦
૨૨૬૧૨ ભ્રમણ ખર્ચ	૨૩,૨૦,૦૦૦.૦૦	૨૩,૧૩,૩૦૦.૦૦	૯૯.૭૧	૬,૭૦૦.૦૦
૨૨૬૧૩ વિશેષ વ્યક્તિ તથા પ્રતિનિધિ મણ્ડલકો ભ્રમણ ખર્ચ	૨,૦૦,૦૦૦.૦૦	૦	૦	૨,૦૦,૦૦૦.૦૦
૨૨૬૧૯ અન્ય ભ્રમણ ખર્ચ	૧,૦૦,૦૦૦.૦૦	૧૮,૮૦૦.૦૦	૧૮.૮	૮૧,૨૦૦.૦૦
૨૨૭૧૧ વિવિધ ખર્ચ	૧,૨૨,૬૩,૦૦૦.૦	૧,૧૧,૪૮,૫૯૬.૦૦	૯૦.૯૧	૧૧,૧૪,૪૦૪.૦૦
૨૨૭૨૧ સમા સઞ્ચાલન ખર્ચ	૫,૦૦,૦૦૦.૦૦	૪,૭૨,૯૯૦.૦૦	૯૪.૪૪	૨૭,૮૧૦.૦૦
૨૫૩૧૧ શૈક્ષિક સંસ્થાહરૂલાઈ સહાયતા	૧,૬૪,૯૩,૫૫૦.૦૦	૧,૬૨,૯૧,૨૫૨.૦૦	૯૮.૭૭	૨,૦૨,૨૯૮.૦૦
૨૫૩૧૨ સ્વાસ્થ સંસ્થાહરૂલાઈ સહાયતા	૧,૦૦,૦૦૦.૦૦	૦	૦	૧,૦૦,૦૦૦.૦૦
૨૫૩૧૫ અન્ય સસ્થા સહાયતા	૬,૬૫,૦૦૦.૦૦	૪,૨૦,૦૦૦.૦૦	૬૩.૧૬	૨,૪૫,૦૦૦.૦૦
૨૭૨૧૧ છાત્રવૃત્તિ	૧૭,૦૯,૦૦૦.૦૦	૧૩,૪૬,૩૩૬.૦૦	૭૮.૭૮	૩,૬૨,૬૬૪.૦૦
૨૭૨૧૨ ઉદ્ધાર, રાહત તથા પુનર્સ્થાપના ખર્ચ	૨૮,૨૫,૦૦૦.૦૦	૦	૦	૨૮,૨૫,૦૦૦.૦૦
૨૭૨૧૩ ઔષધીખરિદ ખર્ચ	૩૧,૭૦,૦૦૦.૦૦	૨૯,૬૮,૧૩૪.૦૦	૯૩.૬૩	૨,૦૧,૮૬૬.૦૦
૨૮૧૪૨ ઘરભાડા	૧૧,૦૦,૦૦૦.૦૦	૮,૪૦,૧૨૧.૦૦	૭૬.૩૭	૨,૫૧,૮૭૯.૦૦
૨૮૧૪૩ સવારી સાધન તથા મેશિનર ઔજાર ભાડા	૬,૩૦,૦૦૦.૦૦	૩,૭૫,૫૧૧.૦૦	૫૯.૬	૨,૫૪,૪૮૯.૦૦
૨૮૨૧૯ અન્ય ફિર્તા	૭,૦૦,૦૦૦.૦૦	૦	૦	૭,૦૦,૦૦૦.૦૦
૨૮૧૧૧ ભૈપરી આઉને ચાલુ ખર્ચ	૨૦,૦૦૦.૦૦	૦	૦	૨૦,૦૦૦.૦૦



पूऱ्जीगत	१९,५५,४०,३५०.००	१७,२१,७१,३६०.११	८८.०५	२,३३,६८,९८९.८१
३११११ आवासीय भवन निर्माण/खरिद	२,६५,५०,०००.००	२,००,१३,८९५.८२	७५.३८	६५,३६,९०४.१८
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	१,३२,००,०००.००	१,३०,८३,२९५.३३	९९.९२	१,१६,७०४.६७
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	११,३०,०००.००	११,२६,२६५.००	९९.६७	३,७३५.००
३११२१ सवारी साधन	६४,००,०००.००	५४,१५,७८२.००	८४.६२	९,८४,२१८.००
३११२२ मेशिनरी तथा औजार	६१,५०,०००.००	६०,६५,२५९.००	९८.६२	८४,७४९.००
३११२३ फर्निचर तथा फिक्चर्स	२०,७५,०००.००	२०,४८,६०५.००	९८.७३	२६,३९५.००
३११३१ पशुधन तथा वागवानी विकास खर्च	१८,००,०००.००	१७,५८,७३१.८२	९७.७१	४१,२६८.१८
३११३२ अनुसन्धान तथा विकास सम्बन्धी खर्च	१०,००,०००.००	९,८५,६९९.००	९८.५७	१४,३०९.००
३११५१ सडक तथा पूल निर्माण	९,०४,२७,०००.००	८,९०,४९,६७६.२२	८९.६३	९३,७७,३२३.७८
३११५३ विद्युत संरचना निर्माण	३८,८३,३५०.००	१८,३६,५६६.००	४७.२९	२०,४६,७८४.००
३११५४ तटबन्ध तथा बाँधनिर्माण	१,४०,०००.००	१,३९,३६९.००	९९.५५	६३१.
३११५५ सिंचाई संरचना निर्माण	१,०१,०५,०००.००	९९,६०,९७२.००	९०.६६	९,४४,०२८.००
३११५६ खानेपानी संरचना निर्माण	१,२३,२०,०००.००	१,१३,४४,८०९.००	९२.०८	९,७५,१९९.००
३११५८ सरसफाई संरचना निर्माण	४,२०,०००.००	३,५२,८६३.००	८४.०२	६७,१३७.००
३११५९ अन्य सार्वजनिक निर्माण	१,६६,८०,०००.००	१,५५,४९,३३५.००	९३.२२	११,३०,६६५.००
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	१,६०,०००.००	१,५२,९०२.००	९५.०६	७,८९८.००



३११७१ पूँजीगत सुधार खर्च सार्वजनिक निर्माण	६,००,०००.००	५,७६,६५५.००	९६.११	२३,३४५.००
३११७२ पूँजीगत अनुसन्धान तथा परामर्श	२५,००,०००.००	१५,११,४८८.००	६०.४६	९,८८,५१२.००
जम्मा	५१,८६,८८,९६७.०	४३,८७,२०,२१९.६२	८४.५८	७,९९,६८,७४७.३८

## ९.आर्थिक वर्ष २०७९/८० को हाल सम्मको क्षेत्रगत बजेट खर्च विवरण ।

क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौजदात
आर्थिक विकास	४,००,४०,०००.००	३,३४,७१,०१८.४६	८३.५९	६५,६८,९८१.५४
कृषि	२,४६,७५,०००.००	१,९८,६०,९६७.१४	८०.४८	४८,१४,०३२.८६
उद्योग	३०,००,०००.००	२८,६८,०३४.००	९५.६	१,३१,९६६.००
सहकारी	३,७५,०००.००	३,६९,६६५.००	९६.४४	१३,३३५.००
जलश्रोत तथा सिंचाई	९०,८०,०००.००	८१,२५,७८६.००	८९.४९	९,५४,२१४.००
पशुपन्ध्री विकास	२९,९०,०००.००	२२,५४,५६६.३२	७७.४८	६,५५,४३३.६८
सामाजिक विकास	२४,५५,९२,४५०.००	२२,५०,२३,४८७.५२	९१.६२	२,०५,६८,९६२.४८
शिक्षा	१७,७६,२४,२५०.००	१६,४८,०६,३८०.८०	९२.७८	१,२८,१७,८६९.२०
स्वास्थ्य	३,२७,९२,०००.००	२,८८,५०,४२२.८०	८८.२	३८,६१,५७७.२०
खानेपानी तथा सरसफाई	१,३८,०५,०००.००	१,२७,०८,५२९.००	९२.०६	१०,९६,४७९.००
भाषा तथा संस्कृति	२,६५,०००.००	२,६२,१२४.००	९८.९९	२,८७६.००
लैंगिक समानता तथा सामाजिक समावेशीकरण	८०,७१,०००.००	७३,४५,३६४.००	९१.०९	७,२५,६३६.००
युवा तथा खेलकुद	१२,०६,२००.००	१०,७७,२५०.४०	८९.३१	१,२८,९४९.६०



सामाजिक सुरक्षा तथा संरक्षण	१,१९,०९,०००.००	९९,७३,४२४.५२	८३.७५	१९,३५,५७५.४८
पूर्वाधार विकास	११,७०,३४,१५०.००	९,९३,६४,३५१.१२	८४.९	१,७६,६९,७९८.८८
यातयात पूर्वाधार	८,९७,८०,८००.००	८,०५,५२,९८६.८२	८९.७२	९२,२७,८९३.९८
भवन, आवास तथा सहरी विकास	१,८६,९०,०००.००	१,३३,७२,८२०.३०	७१.५५	५३,१७,१७९.७०
उर्जा	७६,८३,३५०.००	४५,७३,८९३.००	५९.५३	३१,०९,४५७.००
सम्पदा पूर्वाधार	३०,०००.००	२९,५६०.००	९८.५३	४४०.००
पुनर्निर्माण	८,५०,०००.००	८,३५,०९९.००	९८.२५	१४,९०९.००
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	२,८६,२६,०६७.००	१,३३,९०,९६७.००	४६.७८	१,५२,३५,९००.००
बन	३७,००,०००.००	९,८६,७३९.००	२६.६७	२७,१३,२६९.००
विपद्व व्यवस्थापन	४७,२५,०००.००	१६,०७,०८७.००	३४.०१	३१,१७,९९३.००
मानव संशाधन विकास	२,३०,०००.००	२,२६,२६५.००	९८.३८	३,७३५.००
शान्ति तथा सुव्यवस्था	४,६५,०००.००	४,०६,००३.००	८७.३१	५८,९९७.००
शासन प्रणाली	१,३१,८५,०६७.००	४१,९४,४९६.००	३१.८१	८९,९०,६५९.००
श्रम तथा रोजगारी	२३,७१,०००.००	२०,२१,०५७.००	८५.२४	३,४९,९४३.००
प्रशासकीय सुशासन	३९,५०,०००.००	३९,४९,४००.००	९९.९८	६००.००
कार्यालय सञ्चालन तथा प्रशासनिक	८,७३,९६,३००.००	६,७४,७०,३९५.५२	७७.२	१,९९,२५,९०४.४८
कार्यालय सञ्चालन तथा प्रशासनिक	८,७३,९६,३००.००	६,७४,७०,३९५.५२	७७.२	१,९९,२५,९०४.४८
जम्मा	५१,८६,८८,९६७.००	४३,८७,२०,२९९.६२	८४.५८	७,९९,६८,७४७.३८



## १०. गाउँपालिकाले निर्माण गरेका ऐन कानुन, निति नियम, मापदण्ड, कार्यविधि र नियमावली तथा निर्देशिकाहरू:

### ऐनहरू

सि.न	कानुनको नाम	स्वीकृत मिति	प्रमाणीकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कैफियत
१	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या १	
२	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या २	
३	सरुमारानी गाउँपालिका शिक्षा ऐन, २०७५	२०७५।०३।२१	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या १	
४	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या २	
५	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७५	२०७५।०३।२२	२०७५।०३।२४	२०७५।०३।२६	खण्ड २ संख्या ३	
६	सरुमारानी गाउँपालिका स्थानिय तह सहकारी ऐन २०७५	२०७५।०९।२७	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ४	
७	सरुमारानी गाउँपालिका सुशासन संचालन तथा व्यवस्थापन निति २०७५	२०७५।०९।२७	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ५	
८	सरुमारानी गाउँपालिका विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ६	
९	सरुमारानी गाउँपालिका न्यायिक समिति कार्यविधि ऐन २०७५	२०७५।०९।२८	२०७५।०९।२९	२०७५।०९।२९	खण्ड २ संख्या ७	
१०	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या १	
११	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७६	२०७६।०३।१०	२०७६।०३।१०	२०७६।०३।१०	खण्ड ३ संख्या २	
१२	सरुमारानी गाउँपालिका कृषि विकास तथा व्यवसाय प्रवर्द्धन ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ३	



१३	सरुमारानी गाउँपालिका पूर्वाधार विकास व्यवसाय सम्बन्धी ऐन २०७६	२०७६।१०।२९	२०७६।११।०७	२०७६।११।०७	खण्ड ३ संख्या ४	
१४	सरुमारानी गाउँपालिका औद्योगिक व्यवसाय ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ५	
१५	सरुमारानी गाउँपालिका सार्वजनिक निजि साझेदारी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ६	
१६	सरुमारानी गाउँपालिका संस्था दर्ता ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ७	
१७	सरुमारानी गाउँपालिका तथ्याकं अभिलेख व्यवस्थापन ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ८	
१८	सरुमारानी गाउँपालिका वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी ऐन २०७६	२०७६।११।०८	२०७६।११।१६	२०७६।११।१६	खण्ड ३ संख्या ९	
१९	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या १	
२०	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७७	२०७७।०३।१०	२०७७।०३।१०	२०७७।०३।१०	खण्ड ४ संख्या २	
२१	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या १	
२२	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७८	२०७८।०३।१०	२०७८।०३।११	२०७८।०३।११	खण्ड ५ संख्या २	
२३	सरुमारानी गाउँपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ३	
२४	सरुमारानी गाउँपालिकाको स्वास्थ्य सेवा ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ४	
२५	एफ.एम रेडियो (व्यवस्थापन तथा सञ्चालन) गर्न बनेको ऐन २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ५	



२६	स्थानीय तहका कर्मचारी व्यवस्थापन गर्न बनेको ऐन, २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ६	
२७	खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७८	२०७८।१०।०४	२०७८।१०।०५	२०७८।१०।०५	खण्ड ५ संख्या ७	
२८	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०७९	२०७९।१०।३।१०	२०७९।१०।३।१०	२०७९।१०।३।१०	खण्ड ६ संख्या १	
२९	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०७९	२०७९।१०।३।१०	२०७९।१०।३।२३	२०७९।१०।३।२४	खण्ड ६ संख्या २	
३०	सरुमारानी गाउँपालिकाको सामाजिक समावेशीकरण निति, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ३	
३१	सरुमारानी गाउँपालिकाको भूमि ऐन, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ४	
३२	सरुमारानी गाउँपालिकाको कृषि तथा पशुपंक्षि ऐन, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ५	
३३	सरुमारानी गाउँसभा विद्यायन समिति गठन तथा संचालन कार्यविधि, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ६	
३४	सरुमारानी गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७९	10/29/2079	11/2/2079	11/2/2079	खण्ड ६ संख्या ७	
३५	सरुमारानी गाउँपालिका आर्थिक ऐन २०८०	2080।०३।०८	2080।०३।०८	2080।०३।११	खण्ड ७ संख्या १	
३६	सरुमारानी गाउँपालिका विनियोजन ऐन २०८०	2080।०३।०९	2080।०३।०९	2080।०३।१९	खण्ड ७ संख्या २	
३७	सरुमारानी गाउँपालिकाको स्वास्थ्य नीति, २०८०	2080।०३।१०	2080।०३।१०	2080।०३।१९	खण्ड ७ संख्या ३	
३८	साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी ऐन, २०८०	2080।०३।१०	2080।०३।१०	2080।०३।१९	खण्ड ७ संख्या ४	



## कार्यविधि तथा निर्देशिकाहरू:

सि.नं.	कानूनको नाम	स्वीकृत मिति	प्रमाणिकरण मिति	राजपत्रमा प्रकाशित मिति	खण्ड	कैफियत
१	सरुमारानी गाउँपालिका ,गाउँ कार्यपालिका बैठक संचालन सम्बन्धी कार्यविधि २०७४	२०७४।०४।०२	२०७४।०४।०२	२०७५।०३।२६	खण्ड १ संख्या १	
२	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य विभाजन नियमावली २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या २	
३	सरुमारानी गाउँपालिका गाउँकार्यपालिका कार्य सम्पादन नियमावली २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ३	
४	सरुमारानी गाउँपालिका गाउँसभा संचालन कार्यविधि २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ४	
५	सरुमारानी गाउँपालिका निर्णय वा आदेश र अधिकार पत्रको प्रमाणिकरण कार्यविधि नियमावलि २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ५	
६	सरुमारानी गाउँपालिकाका पदाधिकारीहरूको आचार संहिता २०७४	२०७४।०४।१५	२०७४।०४।१५	२०७५।०३।२६	खण्ड १ संख्या ६	
७	सरुमारानी गाउँपालिकाको विपद कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ७	
८	सरुमारानी गाउँपालिकाको मर्मत संभार कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ८ २०७५।११।१९ मा संशोधन	
९	सरुमारानी गाउँपालिको विपन्न असाहय कोष व्यवस्थापन कार्यविधि २०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या ९	
१०	सरुमारानी गाउँपालिकाको दिघ रोग स्वास्थ्य कोष कार्यविधि,२०७४	२०७४।१०।१५	२०७४।१०।१५	२०७५।०३।२६	खण्ड १ संख्या १०	
११	सरुमारानी गाउँपालिकाको बर्थिङ सेन्टरहरू बाट आकास्मिक रूपमा प्रेषण कोषको व्यवस्थापन कार्यविधि २०७५	२०७४।१।२।१३	२०७४।१।२।१३	२०७५।०३।२६	खण्ड १ संख्या ११	



१२	सरुमारानी गाउँपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५	२०७५०१०४	२०७५०१०४	२०७५०३२६	खण्ड २ संख्या ३	
१३	सरुमारानी गाउँपालिकाको घ वर्गको निर्माण व्यवस्थापन ईजाजत पत्र सम्बन्धी कार्यविधि २०७५	२०७५०१०४	२०७५०१०४	२०७५०३२६	खण्ड २ संख्या २	२०७५। ५।२। मा संशोधन
१४	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	२०७५०१०४	२०७५०१०४	२०७५०३२६	खण्ड २ संख्या १	
१५	सरुमारानी गाउँपालिका संस्थागत विद्यालय संचालन अनुमति कार्यविधि २०७५	२०७५०१०४	२०७५०१०४	२०७५०३२६	खण्ड २ संख्या ४	
१६	सरुमारानी गाउँपालिका किसान संग गाउँसरकार कार्यक्रम संचालन कार्यविधि २०७५	२०७५०१०४	२०७५०१०४	२०७५०३२६	खण्ड २ संख्या ५	
१७	सरुमारानी गाउँपालिका स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५	२०७५०३।७	२०७५०३।७	२०७५०३।७	खण्ड २ संख्या ६	
१८	सरुमारानी गाउँपालिका लेखा समिति कार्यविधि २०७५	२०७५०५।०७	२०७५०५।०७	२०७५०५।०७	खण्ड २ संख्या ७	
१९	सरुमारानी गाउँपालिका स्वास्थ्य चौकी नभएका बडाहरुमा स्वास्थ्य संस्था संचालन व्यवस्थापन कार्यक्रम कार्य संचालन कार्यन्वयन निर्देशिका २०७५	२०७५।०५।२ १	२०७५।०५।२१	२०७५।०५।२१		
२०	सरुमारानी गाउँपालिका व्यवसायदर्ता तथा नविकरण कार्यविधि, २०७५	२०७५०६।२१	२०७५०६।२३	२०७५०६।२३	खण्ड २ संख्या ८	
२१	सरुमारानी गाउँपालिका बजार अनुगमन निर्देशिका २०७५	२०७५।०७।१८	२०७५।०७।२७	२०७५।०७।२७	खण्ड २ संख्या ९	
२२	सरुमारानी गाउँपालिका सामुदायिक वन साफेदारी कार्यक्रम कार्यविधि, २०७५	२०७५०७।९	२०७५०७।२८	२०७५०७।२८	खण्ड २ संख्या १०	२०७५। १।२।२२ मा संशोधन
२३	सरुमारानी गाउँपालिका छोरी पेवा वचत कोष सञ्चालन कार्यविधि,	२०७५०८।०६	२०७५०८।०६	२०७५०८।०६	खण्ड २ संख्या	



	२०७५				११	
२४	सरुमारानी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५	२०७५।०८।०६	२०७५।०८।०६	२०७५।०८।०६	खण्ड २ संख्या १२	
२५	सरुमारानी गाउँपालिका अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५	२०७५।०८।२३	२०७५।०८।२३	२०७५।०८।२३	खण्ड २ संख्या १३	
२६	सरुमारानी गाउँपालिका टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७५	२०७५।०८।२ ३	२०७५।०८।२३	२०७५।०८।२३	खण्ड २ संख्या १४	
२७	सरुमारानी गाउँपालिका शिक्षा योजना तथा शैक्षिक गुणस्तर सुधार कार्यान्वयन कार्यविधि, २०७५	२०७५।०९।२ ०	२०७५।०९।२०	२०७५।०९।२०	खण्ड २ संख्या १५	
२८	सरुमारानी गाउँपालिका मेलमिलाप कार्यसंचालन कार्यविधि २०७५	२०७५।१२। ०३	२०७५।१२।० ३	२०७५।१२।० ३	खण्ड २ संख्या १६	
२९	सरुमारानी गाउँपालिकाको सान संग गाउँसरकार उत्पादन पकेट कार्यविधि २०७५	२०७५।१२ ।२२	२०७५।१२। २२	२०७५।१२। २२	खण्ड २ संख्या १७	
३०	सरुमारानी गाउँपालिका साधारण नदिजन्य सामाग्री ढुङ्गा गिड्डी बालुवा उत्खनन् तथा निकासी सम्बन्धी कार्यविधि २०७६	२०७६।०९ ।३१	२०७६।०९। ३१	२०७६।०९। ३१	खण्ड ३ संख्या १	
३१	सरुमारानी गाउँपालिका वडा न. २ को विपन्न तथा अशक्त बाल कल्याण कार्यक्रम कार्यविधि २०७६	२०७६।०९ ।३१	२०७६।०९। ३१	२०७६।०९। ३१	खण्ड ३ संख्या २	
३२	सरुमारानी गाउँपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि २०७६	२०७६।०३ ।१७	२०७६।०३। १७	२०७६।०३। १७	खण्ड ३ संख्या ३	
३३	सरुमारानी गाउँपालिका सुल्केरी पोषण सहायता कार्यविधि २०७६	२०७६।०३ ।१७	२०७६।०३। १७	२०७६।०३। १७	खण्ड ३ संख्या ४	
३४	सरुमारानी गाउँपालिका अनाथ बालबालिका मासिक भत्ता कार्यविधि २०७६	२०७६।०३ ।१७	२०७६।०३। १७	२०७६।०३। १७	खण्ड ३ संख्या ५	



३५	सरुमारानी गाउँपालिका मध्यम अपांग सहायता कोष कार्यान्वयन कार्यविधि २०७६	२०७६।०३।१२७	२०७६।०३।२७	२०७६।०३।२७	खण्ड ३ संख्या ६	
३६	सरुमारानी गाउँपालिका स्वास्थ्य संस्था दर्ता अनुमति कार्यविधि २०७६	२०७६।०७।१२९	२०७६।०७।२९	२०७६।०७।२९	खण्ड ३ संख्या ७	
३७	सरुमारानी गाउँपालिका ल्याव संचालन कार्यविधि २०७६	२०७६।०७।१२९	२०७६।०७।२९	२०७६।०७।२९	खण्ड ३ संख्या ८	
३८	सरुमारानी गाउँपालिका घर बहाल कर व्यवस्थापन कार्यविधि २०७६	२०७६।१०।१२८	२०७६।११।०१	२०७६।११।०१	खण्ड ३ संख्या ९	
३९	सरुमारानी गाउँपालिका खानेपानी सरसफाई तथा स्वच्छता कार्यविधि २०७६	२०७६।१०।१२८	२०७६।११।०१	२०७६।११।०१	खण्ड ३ संख्या १०	
४०	सरुमारानी गाउँपालिका गाउँपालिका शिक्षा निति २०७६	२०७६।१०।१२८	२०७६।११।०२	२०७६।११।०२	खण्ड ३ संख्या ११	
४१	सरुमारानी गाउँपालिका जस्तापाता वितरण सम्बन्धी कार्यविधि २०७७	२०७७।०५।१२८	२०७७।०५।३१	२०७७।०५।३१	खण्ड ४ संख्या १	
४२	सरुमारानी गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ पारित सम्बन्धमा ।	२०७७।०५।१२८	२०७७।०५।३१	२०७७।०५।३१	खण्ड ४ संख्या २	
४३	सरुमारानी गाउँपालिका टेम्पो तथा अटोरिक्शा व्यवस्थापन निर्देशिका २०७७	२०७७।०८।१०९	२०७७।०८।१२	२०७७।०८।१२	खण्ड ४ संख्या ३	
४४	सरुमारानी गाउँपालिका घर जग्गा नक्शा अभिलेखिकरण कार्यविधि २०७७	२०७७।०८।१०९	२०७७।०८।१२	२०७७।०८।१२	खण्ड ४ संख्या ४	
४५	सरुमारानी गाउँपालिकाको साभेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७७	२०७७।९।२८	२०७७।९।२८	२०७७।९।२८	खण्ड ४ संख्या ६	
४६	सरुमारानी गाउँपालिकाको कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्यविधि, २०७७	२०७७।९।२८	२०७७।९।२९	२०७७।९।२९	खण्ड ४ संख्या ५	
४७	सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी	२०७७।१।२५	२०७७।१।२५	२०७७।१।२६	खण्ड ४ संख्या ७	



निर्देशिका, २०७७

४८	बेरोजगार युवा लक्षित कृषि तथा पशुपालन प्रवर्द्धन कार्यक्रम संचालन कार्यविधि, २०७७	2077   12   27	2077   12   27	2077   12   27	खण्ड ४ संख्या ८
४९	लैंड्रिक हिंसा निवारण कोष स्थापना तथा खर्च सम्बन्धी मापदण्ड २०७८	०३/१०/२०७८	०३/१०/२०७८	०३/११/२०७८	खण्ड ५ संख्या १
५०	सरुमारानी गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५(प्रथम संशोधन २०७८)	०३/१०/२०७८	०३/१०/२०७८	०३/१०/२०७८	खण्ड ५ संख्या २
५१	सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका, २०७७(प्रथम संशोधन २०७८)	2078/4/32	2078/4/32	2078/4/32	खण्ड ५ संख्या ३
५२	मेलमिलाप केन्द्र संचालन कार्यविधि २०७८	०६/१०/२०७८	०६/१०/२०७८	०६/१०/२०७८	खण्ड ५ संख्या ४
५३	स्थानीय वडा सभा र साझेदारी मन्त्रको गठन, तथा संचालन कार्यविधि २०७८	०६/१०/२०७८	०६/१०/२०७८	०६/१०/२०७८	खण्ड ५ संख्या ५
५४	बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ६
५५	अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ७
५६	सञ्चित कोषको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ८
५७	औद्योगिक ग्राम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ९
५८	स्थानीय राजस्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १०
५९	सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या ११



६०	स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागितासम्बन्धी कार्यविधि, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १२	
६१	गाउँपालिका आपतकालीन कार्यसञ्चालन केन्द्र कार्यसञ्चालन कार्यविधि २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १३	
६२	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १४	
६३	संस्था दर्ता तथा नियमन सम्बन्धी कार्यविधि २०७८	2078   10   03	2078   10   03	2078   10   05	खण्ड ५ संख्या १५	
६४	सरमारानी गाउँपालिका छात्रबृत्ति वितरण कार्यविधि, २०७८	2078   12   4	2078   12   4	2078   12   4	खण्ड ५ संख्या १६	
६५	“दिर्घरोग स्वास्थ्य सहायता कार्यविधि २०७९”	०३/२१/२०७९	०३/२१/२०७९	०३/२२/२०७९	खण्ड ६ संख्या १	
६६	“विपन्न असहाय सहायता कार्यविधि २०७९”	०३/२१/२०७९	०३/२१/२०७९	०३/२२/२०७९	खण्ड ६ संख्या २	
६७	सरमारानी बासिहरुका लागि २० युनिट भन्दा कम विद्युत महशुल छुट सम्बन्धी कार्यविधि, २०७९	०३/२१/२०७९	०३/२१/२०७९	०३/२२/२०७९	खण्ड ६ संख्या ३	
६८	किसान संग गाउँसरकार कार्यक्रम संचालन कार्यविधि २०७५ प्रथम संशोधन २०७९	०७/१९/२०७९	०७/१९/२०७९	०७/१९/२०७९	खण्ड ६ संख्या ४	
६९	विषयगत समितिहरुको कार्यसंचालन कार्यविधि २०७९	१०/२८/२०७९	१०/२८/२०७९	१०/२८/२०७९	खण्ड ६ संख्या ५	
७०	सरमारानी कृषि तथा पशुपक्षि विकास स्रोत केन्द्रसंचालन कार्यविधि, २०८०	2080   01   05	2080   01   07	2080   01   07	खण्ड ७ संख्या १	
७१	सरमारानी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यविधि, २०८०	2080   01   05	2080   01   07	2080   01   07	खण्ड ७ संख्या २	
७२	सरमारानी गाउँपालिकाको सार्वजनिक परिक्षण कार्यविधि, २०८०	2080   01   05	2080   01   07	2080   01   07	खण्ड ७ संख्या ३	
७३	सरमारानी गाउँपालिकाको सामाजिक परिक्षण कार्यविधि, २०८०	2080   01   05	2080   01   07	2080   01   07	खण्ड ७ संख्या ४	



## ११ .चालु आ.ब.को २०७९/०८० हाल सम्मको आन्तरिक आएको प्रगति विवरण ।

### आन्तरिक आय:

क्र. सं	विवरण	गाडा को कार्यालय	१ नं बडा कार्यालय	२ नं बडा कार्यालय	३ नं बडा कार्यालय	४ नं बडा कार्यालय	५ नं बडा कार्यालय	६ नं बडा कार्यालय	जम्मा
1	सम्पत्ति कर - 11313	160	110,845.00	148,274.50	57,989.50	61,429.00	29,124.00	32,995.00	4,40,817.00
2	व्यवसाय कर - 14611	395,405.00	0	3,900.00	1,100.00	5,110.00	1,200.00	1,600.00	4,08,315.00
3	भुमि तथा मालपोत कर - 11314	441.5	71,003.36	94,689.31	149,954.79	115,114.30	133,936.04	202,517.59	7,67,656.89
4	एकिकृत सम्पत्ति कर - 11313	0	0	0	0	3,520.00	0	50	3,570.00
5	भुमि तथा मालपोत कर - 11314	0	0	0	0	0	50	0	50
6	घर बहाल कर - 11321	171,647.36	10,000.00	0	0	63,763.68	0	0	2,45,411.04
7	बहाल विराटी कर - 11322	0	65,856.00	116,640.00	0	59,840.00	0	0	2,42,336.00
8	शिक्षा सेवा शुल्क शैक्षिक संस्था - 11443	2,000.00	0	0	0	0	0	0	2,000.00
9	विज्ञापन कर - 11472	28,050.00	0	0	0	0	0	0	28,050.00
10	व्यावसाय रजिष्ट्रेशन दस्तुर - 11613	82,537.00	0	0	0	500	0	2,000.00	85,037.00





25	अन्य राजस्व - 14529	0	0	0	70	0	0	0	70
26	घर जग्गा रजिष्ट्रेशन - 14177	1,395,387.0 0	0	0	0	0	0	0	13,95,387. 00
27	जडिबुटि, कवाडी र जीवजन्तु कर - 11632	150,000.00	0	0	0	0	0	0	1,50,000.0 0
28	बाँडफाड भई प्राप्त दहत्तर बहत्तरको विक्रीबाट प्राप्त हुने आय - 14157	3,271,637.0 0	0	37,400.00	0	0	0	0	33,09,037. 00
29	समूह दर्ता । नविकरण - 11310	3,800.00	0	0	0	0	0	0	3,800.00
30	प्रमाणपत्र दस्तुर - 11309	7,350.00	0	0	0	0	0	0	7,350.00
31	सिफारिस दस्तुर - 14243	2,500.00	37,850.00	231,020.0	7,900.00	67,000.0	58,650.00	122,500.0	5,27,420.0
जम्मा		57,17,274.17	5,94,464.36	7,39,143.81	4,72,103.29	5,20,846.9	3,11,200.04	4,23,612.59	
कुल जम्मा					87,78,645.24				

१२. चालु आ.ब. २०७९/०८० को चौथो त्रैमासिक सम्म सम्पन्न गरिएका मुख्य मुख्य कार्यक्रमको विवरण ।

### प्रशासनीक कार्य तर्फ

- गाउँकार्यपालिकाको हाल सम्म २२ वटा बैठक सम्पन्न भएको ।
- चौथो त्रैमासिक सम्म कर्मचारी बैठक १० पटक । पुर्वाधार विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, संस्थागत विकास तथा सुशासन समिति, राजश्व परामर्श समितिको बैठक २।२ पटक बसेको ।
- मध्यमकालीन खर्च संरचना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भई प्रतिवेदन तयार भएको ।



- नमुना गाउँसभामा संचालन सम्बन्धी अभ्यास कार्यक्रम भएको ।
- दोस्रो गाउँसभाको १३औं अधिवेशन सम्पन्न भई बजेट पारित भएको ।
- गाउँपालिका स्तरीय बालमैत्री सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको ।
- ६ वटै वडामा युवा क्लब गठन भएको ।
- गाउँपालिक स्तरी युवा संजाल गठन भएको
- गाउँपालिका स्तरीय युवा संजाल र वडा स्तरीय युवा क्लबका सदस्यहरूलाई योग अभ्यास खुसी विज्ञान अभियान मार्फत सकारात्मक सोच सम्बन्धी तालिम दिएको ।
- नमुना युवा संसदको अभ्यास कार्यक्रम सम्पन्न भएको ।
- पल्म्बुड, पंखा तथा मोटर मर्मत सम्बन्धी तालिम सम्पन्न भएको ।
- दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको तथा दोस्रो चौमासिक प्रतिवेदन प्रकाशन गरेको ।
- कानुन अनुसार जग्गाको वर्गिकरण सम्बन्धी वडा स्तरमा छलफल गरी मालपोत तथा नापी कार्यलयमा प्रतिवेदन पठाईएको ।
- स्वास्थ्य तर्फ मेडिकल अधिकृत तथा अ.न.मी तर्फको विज्ञापन गरि पदपूर्ति गरेको ।
- विपद बाट प्रभावित घरधुरीहरूको सम्झौता फाराम भरि अनलाईन अपलोड गरेको ।
- भुमिहिन अव्यवस्थित बसोबास, भुमिहिन सुकुम्बासी तथा भूमिहिन दलित सम्बन्धी तथ्यांक अनलाईन प्रविष्टि गरेको ।

सामाजिक सुरक्षा भत्ता अनर्गत चौथो त्रैमासिक (बैशाख देखि असार मसान्त सम्म) मा १९७७ जनालाभग्राही लाई रु. १,७१,७१,८७० । – भुक्तानी दिइएको ।

### पुर्वाधार विकास तर्फ भएका कामहरू

- उपभोक्ता समिति मार्फत भएका योजनाहरू

सि.नं	वडा नं	योजना संख्या	इस्टिमेट भएको	इस्टिमेट नभएको	सम्झौता भएको	सम्पन्न भएको	भुक्तानी भएको
१	१	४०	४०	०	४०	३६	३६
२	२	५१	४९	२	४९	४९	४९
३	३	३८	३८	०	३५	३५	३५
४	४	४३	४३	०	४१	४१	४१



५	५	३८	३८	०	३८	३८	३८
६	६	३३	३३	०	३३	३२	३२
	जम्मा						

सि.नं	योजनाको नाम	विनियोजित बजेट	कार्यन्वयन अवस्था	बडा नं	कैफियत
१	(क) जगल्टे सिचाई बडा नं.१	१०००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
२	(ख) कुडुले सिचाई ढोण निर्माण	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
३	(ग) कालिवन एकले खोरीया मो.बा.मर्मत बडा नं.१	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
४	(घ) मुस्लिम टोल लिप्ट सिचाई योजना मर्मत बडा नं.१	१०००००	०		काम सम्पन्न भएको
५	धाद्रा खानेपानी योजना	२००००००	सम्झौता भएको	१	काम नभएको
६	साना किसान विष्णु धार्मी टोल ईनार निर्माण	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
७	भालुबाङ्गे ठकुरी टोल ईनार निर्माण	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
८	रानाटोल ईनार निर्माण(साविक बडा नं.१)	५००००	काम सम्पन्न भएको	१	काम सम्पन्न भएको
९	बोदने खोला सपना टोल ईनार निर्माण	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
१०	अनक मल्ल टोल ईनार निर्माण	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
११	ढाब खेत सिचाई टोल ईनार निर्माण	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
१२	(क) फोसाबाड टोल ईनार निर्माण बडा नं.१	५००००	काम सम्पन्न भएको		काम नभएको
१३	(ख) मुख्य टोल ईनार निर्माण बडा नं.१	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
१४	(ग) धाद्रा टोल ईनार निर्माण बडा नं.१	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
१५	दिपा टोल पलाने बारी ईनार निर्माण	५००००	काम सम्पन्न भएको	१	काम सम्पन्न भएको
१६	चितौर टोल भालुबाङ्गे टोल बेदने खोला मो.बा निर्माण	५००००	काम सम्पन्न भएको	१	काम सम्पन्न भएको
१७	दिपा टोल झो.पु.मो.बा.स्तर उन्नती	५००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
१८	झिलिबाड स्कुल चौपारी मो.बा.निर्माण	४००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
	बाङ्गेसाल सामुदायिक सिचाई पोखरी निर्माण ४(वटा)	१००००००	सम्झौता भएको	१	काम सम्पन्न भएको
१९	बढी दमारे टोल सिचाई पोखरी निर्माण	०	०	१	काम नभएको
२०	(क) बढी दमारे टोल सिचाई ईनार	२०००००	काम सम्पन्न भएको	१	काम सम्पन्न भएको



	निर्माण वडा नं. १	सर्वोच्च, ग्राम पंचायत निर्माण वडा, नेपाल २०७३			
२१	(ख) बढ़ी दमारे टोल खा.पा. ईनार निर्माण	५००००	समझौता भएको	१	काम सम्पन्न भएको
२२	ओलेनी बाँध निर्माण	१०००००	समझौता भएको	१	काम सम्पन्न भएको
२३	तित्रिवाङ्ग डाँडा गाउँ सिचाई कुलो निर्माण	१०००००	काम सम्पन्न भएको	१	काम सम्पन्न भएको
२४	सन्यासी चौपारी कबरस्थान सुनघाटे टोल मो.बा.निर्माण	१०००००	समझौता भएको	१	काम नभएको
२५	विभिन्न मो.बा.मर्मत	९००००	काम सम्पन्न भएको	१	काम सम्पन्न भएको
२६	दिपा टोल पोखरी मर्मत	१०००००	समझौता भएको	१	काम सम्पन्न भएको
२७	दर्भनि ऐरावती मो.बा. मर्मत	५००००	भुतानी भएको	१	काम सम्पन्न भएको
२८	छात्रावास बालविकास केन्द्रमा सौचालय निर्माण तथा मर्मत कार्यक्रम	२०००००	समझौता भएको	१	काम सम्पन्न भएको
२९	खड़ नेरा झिलिवाड विपतका कारण क्षेत्री भएको विद्यालयमा छाना तथा सौचालय मर्मत कार्यक्रम	२५०००००	समझौता भएको	१	काम सम्पन्न भएको
३०	फैजुल ईस्लामिक मदरशाहा विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध हुने कार्यक्रम	२००००	समझौता भएको	१	काम सम्पन्न भएको
३१	तित्रि बाँझ मो.बा.मर्मत	१०००००	समझौता भएको	१	काम सम्पन्न भएको
३२	झिलिवाड हंसपुर सडक मर्मत	१०००००	समझौता भएको	१	काम सम्पन्न भएको
३३	बोदने खोला कजवे निर्माण	१०००००	समझौता भएको	१	काम सम्पन्न भएको
३४	माजिलाढिक मो बा मर्मत	३५०००	काम सम्पन्न भएको	१	काम सम्पन्न भएको
३५	नर्सरी प्रतिक्षालय	१०००००	समझौता भएको	१	काम सम्पन्न भएको
३६	बाङ्गेसाल सिचाई योजना मर्मत वडा नं. १	८३३५०	भुतानी भएको	१	काम सम्पन्न भएको
३७	सेम्ते खोला फडके पुल वडा नं. १	३०००००	समझौता भएको	१	काम सम्पन्न भएको
३८	सोलर मोटर खरिद वडा नं. १	५००००	समझौता भएको	१	काम सम्पन्न भएको
३९	टडन चौपारी बोधनेखोला मोठर बाटो मर्मत	३००००	समझौता भएको	१	काम सम्पन्न भएको
४०	डाँडांगाउ लिपट सिचाई योजना	२५०००	समझौता भएको	१	काम सम्पन्न भएको
४१	विभिन्न सडक मर्मत	९००००	भुत्कानी भएको	२	
४२	विभिन्न सडकहरू मर्मत सम्भार	१८००००	भुत्कानी भएको	२	विपद
४३	गाउँपालिका स्तरिय खेलकुद मैदान	५००००	भुत्कानी भएको	२	कायदिश
४४	बुढीगहरा सिंचाई कुलो निर्माण	१५००००	भुत्कानी भएको	२	
४५	स्वर्गद्वारी गनाहा मो वा मर्मत	५००००	भुत्कानी भएको	२	कायदिश
४६	वडा कार्यालय भवन निर्माण	३०००००	भुत्कानी भएको	२	कोटेशन वाट



४७	ददरी आधारभूत स्वास्थ्य इकाइ भवन निर्माण रङ्गरोगन तथा घेरावार	३०००००	भुक्तानी भएको	२	कोटेशन वाट
४८	गनाहा फाँट भु क्षय नदि नियन्त्रण योजना	३०००००	भुक्तानोभएको	२	
४९	रानाटोल खार सिइचाइ योजना	१५००००	भुक्तानो भएको	२	
५०	विरेवगर सिइचाइ योजना	३५००००	भुक्तानो भएको	२	
५१	उपल्लो दर्भान सिइचाइ योजना	१५००००	भुक्तानो भएको	२	
५२	चिसापानी सिइचाइ मोटर खरिद	१७५०००	भुक्तानो भएको	२	
५३	डुइडुडे खा पा योजना	१०००००	भुक्तानो भएको	२	
५४	वाघखोर जोगिडुङ्गा खा पा योजना	२०००००	भुक्तानो भएको	२	
५५	ढाण खा पा योजना	४०००००	भुक्तानो भएको	२	
५६	मैदान खानेपानी मर्मत	५००००		२	
५७	भुल्के खा पा योजना	१०००००	भुक्तानो भएको	२	
५८	उपल्लो ढाण रिङ्गरोड स्तरोन्तती	१५००००	भुक्तानो भएको	२	
५९	रत्ने सोमझटोल मो वा निर्माण	१०००००	भुक्तानो भएको	२	
६०	दर्भानचोक झोपु मो वा स्तरोन्तती	१०००००	भुक्तानो भएको	२	
६१	रानाटोल मो वा निर्माण	५००००	भुक्तानो भएको	२	
६२	बन कार्यालय मो वा निर्माण	७५००००	भुक्तानो भएको	२	
६३	स्वर्गद्वारी गेट गनाहा वङ्गलाचुली मो वा स्तरउन्नोती	४०००००	भुक्तानो भएको	२	
६४	रत्ने मसुरे हुदै करमवास सडक स्तरोन्तती	८०००००	भुक्तानो भएको	२	प्रदेश
६५	तल्लोढाण सडक स्तरोन्तती योजना	५०००००	भुक्तानो भएको	२	प्रदेश
६६	गनाहखोला विरेकोवगर तटवन्ध तथा सिइचाइ कुलोनिर्माण	१५०००००	भुक्तानो भएको	२	प्रदेश
६७	बुढीगहरा गनाहैं फाट सिचाई योजना	१५०००००	भुक्तानो भएको	२	प्रदेश
६८	बुढीगहरा उपल्लो सिइचाइ कुलो योजना	१५०००००	भुक्तानो भएको	२	प्रदेश
६९	ददरीकोट भगवती मन्दीर भौतिक पुर्वाधार	५०००००	भुक्तानो भएको	२	
७०	वालविकाश आ वि गनाहा पुर्वाधार मर्मत	६५००००	भुक्तानो भएको	२	मुख्यमन्त्री शै सु
७१	चेतना वालविकाश भोम्पाती	२०००००	भुक्तानो भएको	२	मुख्यमन्त्री शै सु



	खड्केश्वरी मा वि दर्भान २ कोठे	प्रति रुपये २००००००	भुक्तानो भएको	२	राष्ट्रपति शै सु
७२					
७३	दर्भान वजार नालि निर्माण वडा न २	२००००	भुक्तानो भएको	२	
७४	२न वडा कार्यालय मो वा मर्मत	१०००००	भुक्तानो भएको	२	
७५	विभिन्न सडक मर्मत	१०००००	भुक्तानो भएको	२	
७६	ददेरी स्वास्थ्य चौकी मो वा मर्मत	१०००००	भुक्तानो भएको	२	
७७	गनाह स्वास्थ्य इकाइ भवन मर्मत	१०००००	भुक्तानो भएको	२	
७८	ढाण विधुतलाइन स्तरउन्नोती	८३३५०	भुक्तानो भएको	२	
७९	बर्नविर मैदान सिङ्घाइ कुलो मर्मत	३०००००		२	
८०	रानाटोल इनार निर्माण ढाण	५००००	भुक्तानो भएको	२	
८१	प्रहरी चौकि दर्भानलाइ सहयोग	१५०००	भुक्तानो भएको	२	
८२	ददेरी आधारभुत स्वास्थ्य सेवा केन्द्र प्लासेन्टापिट निर्माण	५००००	भुक्तानो भएको	२	
८३	दर्भान खोला नदि नियन्त्रण	४००००	भुक्तानो भएको	२	
८४	भालुखोला नदि नियन्त्रण	५००००	भुक्तानो भएको	२	
८५	माथिल्ला ढाड रिङ्गरोड मर्मत	५००००	भुक्तानो भएको	२	
८६	मिठिआँप भोम्पाली मो वा मर्मत	५००००	भुक्तानो भएको	२	
८७	विरेवगर खा पा इनार सहयोग	१५०००	भुक्तानो भएको	२	
८८	भुसाल चौपारी वेसारपानी मो वा मर्मत	१००००००	भुक्तानो भएको	२	पुर्वाधार विकास
८९	गनाहा कालीखोला ढाण खोला खहरे नियन्त्रण	१००००००	भुक्तानो भएको	२	भु तथा जलाधार
९०	मझेनीगौडा वेसारपानी मो वा	४६१०००	भुक्तानो भएको	२	प्र म रोजगार
९१	बर्नविर मैदान रक्ते झो पु	४०३९००	भुक्तानो भएको	२	प्र म रोजगार
९२	हंसपुर गाउँघर क्लिनिक भवन व्यवस्थापन	४०,०००	भुक्तानि भएको	३	
९३	हंसपुरस्वास्थ्य चौकी फोहोर व्यवस्थापन	५०,०००	भुक्तानि भएको	३	
९४	ढावागाउँघर क्लिनिक भवन मर्मत	४००००	भुक्तानि भएको	३	
९५	पालुथान नौघाट मो वा निर्माण	२०००००	भुक्तानि भएको	३	
९६	पनाहामोटरबाटो स्तरोन्नती	२०००००	भुक्तानि भएको	३	
९७	बुकुरेआँपघोरलोटे मो वा निर्माण	७५०००	भुक्तानि भएको	३	
९८	गुरुडडाँडादावा चावा स्कुलगेट मो वा स्तरोन्नती	८००००	भुक्तानि भएको	३	



१९	जावुनेबस्ती मो बा निर्माण	१०००००	भुक्तानि भएको	२५	
१००	सार्टोलचौडाखोला पैदल सिंढी निर्माण	३००००	समझैता नभएको	२५	
१०१	किरले खानेपानी योजना	१०००००	भुक्तानि भएको	२५	
१०२	बांगेवेशीखानेपानी योजना	१०००००	भुक्तानि भएको	२५	
१०३	पनाहाखा पा मर्मत योजना	१०००००	भुक्तानि भएको	२५	
१०४	जिम्मालपधेरा कुवा निर्माण	५००००	भुक्तानि भएको	२५	
१०५	दोमही लिफ्ट सिचाइ योजना	१५००००	भुक्तानि भएको	२५	
१०६	धोवाघाटसिचाइ कुलो निर्माण	८००००	समझैता नभएको	२५	
१०७	जावुनेबस्ती सिचाइ पोखरी निर्माण	८००००	भुक्तानि भएको	२५	
१०८	रातामाटासिचाइ पोखरी निर्माण	८००००	भुक्तानि भएको	२५	
१०९	फलाटेचर्तीखेत सिचाइकुलो तथा बाँध निर्माण	७५०००	भुक्तानि भएको	२५	
११०	बाघखोरसिचाइ पोखरी निर्माण	८००००	भुक्तानि भएको	२५	
१११	गैरीखेतसिचाइ कुलो तथा बाँध निर्माण	७५०००	भुक्तानि भएको	२५	
११२	उदिनदुङ्गाबस्ती सिचाइ पोखरी निर्माण	१०००००	भुक्तानि भएको	२३	
११३	सिमलगौडाठुलोखेत सिचाईकुलो निर्माण	१०००००	भुक्तानि भएको	२३	
११४	कालिमाटीसिचाइ कुलो निर्माण	७००००	भुक्तानि भएको	२३	
११५	थर्पुखोलासिचाइ बाध तथा कुलो निर्माण	५००००	भुक्तानि भएको	२३	
११६	कटौजे सामुदायिक भवन निर्माण	१०००००	भुक्तानि भएको	२३	
११७	शान्तिकुञ्जसहकारी मर्मत तथा रडरोगन	६००००	भुक्तानि भएको	२३	
११८	ऐरावती दोमही मन्दिर प्रतिक्षालय निर्माण	१०००००	भुक्तानि भएको	२३	
११९	गुरुडडांडाप्रतिक्षालय निर्माण	१०००००	भुक्तानि भएको	२३	
१२०	बड्डांडा ऐरावती मोटरबाटो मर्मत	७५०००	भुक्तानि भएको	२३	
१२१	विभिन्नसडक योजना मर्मत संम्भार सरुमारानी ३	९००००	भुक्तानि भएको	२३	
१२२	विभिन्नसडक मर्मत संम्भारवडा नं ३	७००००	भुक्तानि भएको	२३	



१२३	रासि प्रा बि दुमही विपतका कारण क्षेत्रभएको विधालय छानो मर्मत	१००००० निवासी संख्या: २०७५	भुक्तानि भएको	३	
१२४	सुर्यदय प्रा बि ढावमा विपतका कारण क्षेत्रभएको विधालय छानो मर्मत	१५००००	भुक्तानि भएको	३	
१२५	सगम प्रा बि वाडगेवेसी विधालयमा स्वच्छ खा पाउपलब्ध हुने कार्यक्रम	१०००००	भुक्तानि भएको	३	
१२६	वडा कार्यालय भवन मर्मत वडा नं ३	५०००००	भुक्तानि भएको	३	
१२७	विभिन्नसङ्क मर्मत	७५०००	समझैता नभएको	३	
१२८	सुरक्षित नागरिक आवस कार्यक्रम मगल बहादुर गुरुङ	५००००	भुक्तानि भएको	३	
१२९	सुरक्षित नागरिक आवस कार्यक्रम राम बहादुर राना	५००००	भुक्तानि भएको	३	
१३०	ज्वालादेवी प्रा बि इयालढोका मर्मत	५०,०००	भुक्तानि भएको	४	
१३१	कुदुलेखेल मैदान निर्माण	५०,०००	भुक्तानि भएको	४	
१३२	बड्डौँडा दानसिङ्ग मान्द्रे मो बाटो निर्माण	३,००,०००	भुक्तानि भएको	४	
१३३	साडखोलाश्रीखर्क मोटर बाटो निर्माण	२,००,०००	भुक्तानि भएको	४	
१३४	बुढीखोलामो बा निर्माण	१०००००	भुक्तानि भएको	४	
१३५	गढीढाव मोटर बाटो स्तरोन्नती	२०००००	भुक्तानि भएको	४	
१३६	बड्डौँडाउपल्लो बंगारीटोल मोबा निर्माणयोजना	२०००००	भुक्तानि भएको	४	
१३७	खहरेखोलाछ्तिउन दमार झो पु गोरेटो बाटो स्तरोन्नती	१०००००	भुक्तानि भएको	४	
१३८	सारुटोलडुवरुङ्गे मो वा मर्मत	३००००	भुक्तानि भएको	४	
१३९	बड्डौँडापनाहा मोटरबाटो स्तरोन्नती	१५००००	भुक्तानि भएको	४	
१४०	डाँडापसलसोमैटोल मोटरबाटो स्तरोन्नती वडा नं ४	५०००००	भुक्तानि भएको	४	
१४१	डुब्रुङ्गेबैके मोटरबाटो केवरापानी वडा नं ४	५०००००	भुक्तानि भएको	४	
१४२	डुम्रीखोला खा पार्मर्मत	५००००	भुक्तानि भएको	४	
१४३	वेलडाँडाखा पा ट्याङ्की मर्मत	३००००	भुक्तानि भएको	४	



૧૪૪	ગુરુઢપંધેરા મર્મત ઉપલ્લો બજ્ઝાંડા	૨૭૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૪૫	ખન્નેરીખા પા યોજના	૨૫૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૪૬	પૌવાખોલાખા પા ટથાઙ્ગી મર્મત	૩૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૪૭	બજ્ઝાંડાવજાર સ્વામીપાની પંધેરા સ્તરોન્તરી વડા નં ૪	૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૪૮	અંધેરી સિંચાઈ બાંધ નિર્માણ તાલપાની	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૪૯	હપુરબેશીલમી ખેવા સિંચાઈ યોજના	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૦	પૌવાખોલાસિંચાઈ પોખરી નિર્માણ	૧૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૧	અંધેરીખોલા જેરકાભા સિંચાઈ કુલો નિર્માણ	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૨	વડા કાર્યાલય ભવન નિર્માણ તથા ઘેરાવાર	૩૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૩	મહિલાસામુદ્દાયિક ભવન નિર્માણ ઉપલ્લો બજ્ઝાંડા	૩૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૪	બરાહ મન્દિર નિર્માણ કેવરાપાની	૩૫૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૫	વડા નં ૪ અન્તર્ગત વિભિન્ન સડકહરુ મર્મત	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૬	વિભિન્નસડક મર્મત સંભાર યોજના	૯૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૭	વિભિન્નસડક મર્મત સંભારવડા નં ૪	૭૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૮	કાલિકા પ્રા બિ સિરવારિમા વિપતકા કારણ ક્ષેત્રભાએકો વિધાલય છાનોમર્મત	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૫૯	જવાલાદેબી પ્રા બિ ડુમ્બરુગેમા કક્ષાકોઠાવ્યવસ્થાપન કાર્યકરમ કક્ષાકોઠા વ્યવસ્થાપન	૧૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૬૦	શ્રજના બાલવિકાસ કેન્દ્ર અબમ્બરેમા વિપદકા કારણક્ષેત્ર ભાએકો બાલવિકાસ મર્મત તથા કક્ષાકોઠા વ્યવસ્થાપન	૧૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૬૧	બાલમૈત્રિપુર્વધાર નિર્માણ કાર્યક્રમ શિવશત્તિ પ્રા બિ ધનકોટ	૪૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૬૨	બાલમૈત્રિપુર્વધાર નિર્માણ કાર્યક્રમ શ્રમરાનિ પ્રા બિ માન્દ્રે	૧૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	
૧૬૩	દુડગેગઢિભૌતિક પુર્વધાર નિર્માણ	૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૪	



सर्वमारानी  
ग्राम पंचायत  
कार्यपालिका

सर्वमारानी  
ग्राम पंचायत  
कार्यपालिका

	सर्वमारानी ४ न बडा प्यूठान	सर्वमारानी ४ न बडा प्यूठान		
१६४	स्वास्थ्यस्थान जन्मे फोहोरमैला व्यवस्थापन तथा प्लासिन्टापिट निर्माण	५०००००	भुक्तानि भएको	४
१६५	बडुडाबजार टुडिखेल मर्मत	४००००	भुक्तानि भएको	४
१६६	विभिन्नसङ्क निर्मत	५०००००	भुक्तानि भएको	४
१६७	गढीभवानीखोला रानिकुवा चक्रपथ मर्मत	५०००००	भुक्तानि भएको	४
१६८	४ न बडा कार्यालय जाने बाटो र कार्यालय परिसरको फिल्ड निर्माण	१०००००	समझैता नभएको	४
१६९	४ न बडा कार्यालय र कार्यालय परिसरको फिल्ड निर्माण	५०००००	समझैता नभएको	४
१७०	सुरक्षित नागरिक आवस कार्यक्रम हुमा घर्ति मगर	५००००	भुक्तानि भएको	४
१७१	सुरक्षित नागरिक आवस कार्यक्रम मगल साजन गाहा मगर	५००००	भुक्तानि भएको	४
१७२	सुरक्षित नागरिक आवस कार्यक्रम शेर वहादुर थापा मगर	५००००	भुक्तानि भएको	४
१७३	बाघखोर बजार क्षेत्र मो वा स्तररोन्ती	३०००००	भुक्तानि भएको	५
१७४	बुढीखोला सालडाँडा बुढीचेर मो वा निर्माण	१५००००	भुक्तानि भएको	५
१७५	लुकलुके झाक्रीकोल मो वा निर्माण	१५००००	भुक्तानि भएको	५
१७६	राइभाड सुवाखोला मो वा निर्माण	२०००००	भुक्तानि भएको	५
१७७	गोलधारा कुथुकि मो वा निर्माण	३०००००	भुक्तानि भएको	५
१७८	विरिडिकोट छेडा देखी उपल्लो विरिडिकोट मर्साइटोला राइभाड मो वा निर्माण	७०००००	भुक्तानि भएको	५
१७९	सर्वमारानी ०५ विभिन्न सङ्कहरु मर्मत योजना	१५००००	भुक्तानि भएको	५
१८०	बडा कार्यालय फिल्ड निर्माण	१५००००	भुक्तानि भएको	५
१८१	कयनखोला मुल सरक्षण जस्पुर	१५००००	भुक्तानि भएको	५
१८२	गोलधारा सिमल पानी खा पा टेङ्गी निर्माण	१५००००	भुक्तानि भएको	५



૧૮૩	તલ્લો હાત્તિખાલ ખા પા યોજના	નિર્ધારિત મુનિયાની બ્રદ્દી ૧૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૮૪	છેવિસે ઢબિયાર ટેઝી નિર્માણ	૧૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૮૫	દુંગેગઢી સ્વાસ્થ ચૈકી ફિલ્ડ નિર્માણ યોજના	૧૨૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૮૬	તલ્લો વિરિડ્કોટ ખા પા યોજના	૨૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૮૭	કોરણે ખા પા યોજના	૨૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૮૮	ઉપલ્લો હાત્તિખાલ ખાનેપાની યોજના	૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૮૯	બેલૈનીઘાર બુઢીચૈર ખાનેપાની યોજના	૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૦	બાધખોર સાઉને પાની ટેઝી નિર્માણ	૩૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૧	બુઢીચૈર વિચટોલા સિંચાઇ પોખરી નિર્માણ	૭૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૨	હાત્તિખાલ સિંચાઈ હોમપાઈપ વ્યવસ્થાપન	૧૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૩	બડાંણું જસ્પુર પુઢાખોલા મો બા મર્મત	૧૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૪	વિભિન્ન સડકહરુકો મર્મત સભાર	૨૫૭૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૫	વિભિન્ન સડક યોજના મો બા મર્મત	૧૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૬	ભગવતી દેબી મન્દિર ભૌતિક પુર્વધાર નિર્માણ	૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૭	કુથ્કિ મો બા મર્મત	૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૮	વિભિન્ન સડક મર્મત	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૧૯૯	૫ ન વડા કાર્યલય તારજાલી	૩૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૦	દુંગેગઢી સ્વાસ્થ ચૈકી ફોહર વ્યવસ્થાપ યોજના	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૧	ને રા પ્રા વિ પાખાપની તારજાલી નિર્માણ	૧૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૨	તલ્લો હાત્તિખાલ ખેલમૈદાન તારજાલી નિર્મણા	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૩	નમુના પ્રા વિ સૌરાકોટ વડા ન ૫	૩૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૪	અમરજવતી પ્રા વિ વડા ન ૫ રાડભાડ્	૧૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૫	હાત્તિખાલ ખાનેપાની લાઇન બિસ્તાર	૧૦૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૬	સિર્જનશિલ કૃષિ સહકારી ફર્નિચર વ્યવસ્થાપન	૭૫૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૭	સરુમારાનિ વડા ન ૦૫ મા બાખાકો ખોર પ્રવધન કાર્યક્રમ	૧૦૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૮	દુંગેગઢી સ્વાસ્થ ચૈકી મો બા મર્મત	૫૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	
૨૦૯	જસ્પુર પુઢાદખોલા મો બા સ્તરઉન્નતી	૨૫૦૦૦૦૦	ભુક્તાનિ ભએકો	૫	



२१०	विभिन्न सडकहरु मर्मत	प्रभागी प्रभाग २०००००	भुक्तानि भएको	५	
२११	थक्लेनी बुढिचौर मुर्कुट्टि मो वा मर्मत	१०००००	भुक्तानि भएको	६	कायदिश
२१२	घोप्टेचार बुढिचौर खा पा योजना	२०००००	भुक्तानि भएको	६	
२१३	थक्लेनी मुर्कुट्टि मो वा स्तरउन्नति	४०००००	भुक्तानि भएको	६	
२१४	ओज्जेनि पाडबाड मो वा स्तरउन्नति	२०००००	भुक्तानि भएको	६	
२१५	कुसुण्डा बस्ति मो वा निर्माण	७००००	भुक्तानि भएको	६	
२१६	अख्ले बसेरी मो वा निर्माण योजना	३०००००	भुक्तानि भएको	६	
२१७	गोदधारा दह मो वा निर्माण	१०००००	भुक्तानि भएको	६	
२१८	पधराखोला खा पा योजना मोतिपुर	१०००००	भुक्तानि भएको	६	
२१९	सिम्लेखोला कोटडाडा खा पा योजना भिंग्रीखोला	२०००००	भुक्तानि भएको	६	
२२०	ने रा प्रा वि पाडकोट भवन मर्मत	१०००००	भुक्तानि भएको	६	
२२१	निग्रेलि पाडबाड मोटरबाटो निर्माण	५०००००	भुक्तानि भएको	६	प्रदेश
२२२	पाखापानि पधरा मर्मत भिंग्रीखोला	७००००	भुक्तानि भएको	६	
२२३	अम्रसिपानि खोरपधरा खा पा योजना	१०००००	भुक्तानि भएको	६	
२२४	जुकेपानि गुरासेनि लिप्ट खा पा योजना	५०००००	भुक्तानि भएको	६	
२२५	टुनिफेद उपल्लोखुट्टी मो वा स्तरउन्नति	२०००००	भुक्तानि भएको	६	
२२६	मोतिपुर मो वा निर्माण	२०००००	भुक्तानि भएको	६	
२२७	सेम्ले मो वा निर्माण	१०००००	भुक्तानि भएको		
२२८	बुढीचौर आधारभुत स्वास्थ सेवा केन्द्र रडरोगन तथा अन्य व्यवस्थापन	३०००००	भुक्तानि भएको	६	
२२९	बेथिखोला सिचाइ पाइप	४५००००	भुक्तानि भएको	६	
२३०	सोलिघोप्टे सिचाइ कुलो मर्मत	५००००	काम नभएको	६	सम्झौता भइ काम नभएको
२३१	ढोलपानि उपल्लोचौर खा पा मुहानसम्रक्षण	७००००	भुक्तानि भएको	६	
२३२	ने रा प्रा वि पाडकोट विपदका कारण क्षेत्रि भएको विद्यालय भवन मर्मत कार्यक्रम	२०००००	भुक्तानि भएको	६	
२३३	श्रमरानी मा वि खानेपानी योजना	१०००००	भुक्तानि भएको	६	
२३४	ठाडी ओडार पधराखोला हुदै ठाडी ओडार गाउ निस्कने मोटरबाटो निर्माण	६०००००	भुक्तानि भएको	६	प्रदेश
२३५	पाडकोट लिप्ट खा पा आयोजना	५५००००	भुक्तानि भएको	६	प्रदेश
२३६	विभिन्न सडक योजना मर्मत	२१००००	भुक्तानि भएको	६	



२३७	टुनिफेद उपल्लोखुद्धी मो वा स्तरउन्नति	५०००००	भुक्तानी भएको	६	
२३८	थक्लेनि मुर्कुद्धी मो वा मर्मत	१००००००	भुक्तानी भएको	६	
२३९	बलमैत्री पूर्वाधार प्रगतिशिल बालविकास केन्द्र	३०००००	भुक्तानी भएको	६	
२४०	बलमैत्री पूर्वाधार कुटिचौर बालविकास केन्द्र	६०००००	भुक्तानी भएको	६	
२४१	धनकोट उपल्लोखुद्धी मो वा स्तरउन्नति	५०००००	भुक्तानी भएको	६	
२४२	जुकेपानी मुहान संरक्षण	२५००००	भुक्तानी भएको	६	
२४३	थक्लेनि मुर्कुद्धी मो वा मर्मत	५००००	भुक्तानी भएको	६	

### ठेक्का मार्फत भएका योजनाहरू

क्र. स	योजनाको नाम	ठेक्का नं	निर्माण व्यवसायी	कार्यान्वयन स्थिती	कैफियत
१	ऐरावती बड्डाँडा पुठाखोला दाढ सडक स्तरउन्नति	15/SRM/NCB/07 8-079	स्मृति विशाल कन्स्ट्रक्शन सेवा	भुक्तानी भएको	
२	बड्डाँडा बजार क्षेत्र सडक कालोपत्रे योजना	10/SRM/NCB/07 8-079	स्मृति विशाल कन्स्ट्रक्शन सेवा	भुक्तानी भएको	
३	बड्डाँडा बजार क्षेत्र सडक कालोपत्रे योजना	13/SRM/NCB/07 8-079	कश्येप निर्माण सेवा	भुक्तानी भएको	
४	ऐरावती बड्डाँडा पुठाखोला दाढ सडक स्तरउन्नति	SRM/NCB/01-079/080	बस्नेत/इशान जे.भि.	भुक्तानी भएको	
५	कुङ्गले सिर्वारी देउराली मोटरबाटो निर्माण	SRM/NCB/02-079/080	शिशिर निर्माण सेवा	भुक्तानी भएको	
६	खरको छाना विस्थापन कार्यक्रम सा.वि. वडा	SRM/NCB/Goods /01-079/080	खानीखोला हार्डवयर प्रा.लि.	भुक्तानी भएको	
७	वडा कार्यालय र स्वास्थ्य भवन स्तरोन्नती तथा मर्मत	---	इश्वर निर्माण सेवा	भुक्तानी भएको	Quotation



८	बडुँडा उपल्लो खुट्टी तिराम मोटरबाटो निर्माण तथा स्तरोन्नति वडा नं. ६	SRM/NCB/03-2079/80	के.सी.निर्माण सेवा	भुक्तानी भएको	
९	हंशपुर वृहत खानेपानी योजना	---	भक्त निर्माण सेवा	भुक्तानी भएको	Quotation
१०	हंशपुर वृहत खानेपानी धारा वितरण कार्यक्रम वडा नं. ३	SRM/NCB/Goods-02/2079/080	चन्द्राकिरण ट्रेडी कन्सन	भुक्तानी भएको	
११	कुदुले सिर्हवारी देउराली मोटरबाटो निर्माण	---	अशोक निर्माण सेवा	भुक्तानी भएको	Quotation
१२	बडुँडा बजार क्षेत्र ग्रामेल गर्ने योजना	---	एण	भुक्तानी भएको	Quotation
१३	बाङ्गेशाल सामुदायिक सिचाइ पोखरी निर्माण	---	अभिषा निर्माण सेवा प्रा. लि.	भुक्तानी भएको	Quotation
१४	फर्सवाड लिफ्ट सिचाइ योजना	---	अविन विल्डर्स एण्ड सप्लायर्स प्रा.लि.	भुक्तानी भएको	Quotation
१५	हात्तिखाल खाने पानी योजना	---	विजु निर्माण सेवा	भुक्तानी भएको	Quotation
१६	विपन्न परिवार जिवन स्तरउन्नति कार्यक्रम अन्तर्गत गोठ/भकारो तथा आवास गृह निर्माण र तारजाली योजना	---	सपना एण्ड सिमा निर्माण सेवा प्रा. लि.	भुक्तानी भएको	Quotation
१७	गाँउपालिका सभाहल मर्मत	---	ओशन ई. कन्सल्टेन्सि र सप्लायर्स	भुक्तानी भएको	Quotation

### उपभोक्ता समिति मार्फत गा. पा स्तरिय योजनाहरु

सि.नं	योजना तथा कार्यक्रमको नाम	वडा नं	कार्यान्वयनको स्थिति	रकम	कैफियत
१	गनाह खोला बिरेको बगर तटबन्ध	२	भुक्तानी भएको	१५०००००।००	



	सिंचाई कुलो निर्माण सरुमारानी २	संख्या: ३४३ तिथि: २०२२			
२	बुढिगहरा गनाह फॉट सिंचाई योजना सरुमारानी गा पा २	२	भुक्तानी भएको	१५०००००।००	
३	बुढिगहरा उपल्लो सिंचाई कुलो योजना सरुमारानी गा पा २ गनाह	२	भुक्तानी भएको	१५०००००।००	
४	डाङ्गसिङ्ग मान्द्रे लिफ्ट खानेपानी	४	भुक्तानी भएको	१२०००००।००	
५	सरस्वती मा वि चाभा ४ कोठे भवन निर्माण योजना	३	भुक्तानी भएको	५००००००।००	
६	खड्केश्वरी मा वि २ कोठे भवन निर्माण योजना	४	भुक्तानी भएको	२५०००००।००	
७	खुरिया टोल विच बाटो हुदै सरस्वती उच्च माध्यामिक विद्यालय फ्रोसबाड सम्म विजुली विस्तार योजना	१	भुक्तानी भएको	१३०००००।००	
८	नमुना विद्यालय अन्तर्गत को पुस्तकालय तथा सभाहल भवन निर्माण योजना	१	निर्माणको क्रममा रहेको	५००००००।००	
९	नेरा आ.वि. हंसपुर विपदका कारण क्षेत्री भएको विद्यालय शौचालय निर्माण र मर्मत कार्यक्रम	३	भुक्तानी भएको	६५०००००।००	
१०	विरीझोट छेडा देखि उपल्लो विरीझोट राङ्गाड मो.बा. निर्माण	५	भुक्तानी भएको	७००००००।००	

### स्वास्थ्य शाखा अन्तर्गत भएका कामहरू:

- सरुमारानी गाऊँपालिका अन्तर्गतका सबै वडामा क्षयरोगको जोखिम भएका बस्तीमा सकृय क्षयरोग खोजपडताल कार्यक्रममा घरभुरी सर्वेक्षण गरी १६८ जना शंकास्पद विरामीको खकार खकार नमुना संकलन गरिएकोमा १५५ जनाको नमुना परिक्षण गरिएको र २ जना पोजेटिभ क्षयरोगका विरामी पत्ता लगाई उपचार सुरु गरिएको ।
- लामो अवधिको जन्मान्तरका लागि परिवार नियोजन साधन इम्प्लान्ट सेवाको सेटलाइट क्लिनिक बड्डाडाँ आधारभुत स्वास्थ्य सेवा केन्द्रमा संचालन गरि सम्पन्न गरिएको । उक्त क्लिनिकबाट ६ जनाले इम्प्लान्ट सेवा लिएका थिए ।



- प्रजनन रुग्नता सेवा अन्तर्गत आड खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सर स्कूनिङ कार्यक्रम बड्डाडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न गरेको जसमध्ये १६६ जनाले सेवा लिएकोमा समस्याको निदान अनुसार उपचार गरिएको, ७ जनाको आडखस्ने समस्या पाइएकोमा ३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको ।
- किशोरकिशीरी मैत्री स्वास्थ्य संस्था सम्बन्धि अभिमुखीकरण कार्यक्रम बाङ्गेशाल, हंसपुर र ढुङ्गेगढी स्वास्थ्य चौकमा सम्पन्न गरिएको ।
- ददेरी र बड्डाडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पोषण कर्नर स्थापना गरिएको ।
- मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धि ३ दिने अनसाइट कोचिड कार्यक्रम हंसपुर र ढुङ्गेगढी स्वास्थ्य चौकीमा सम्पन्न गरिएको ।
- समता तथा पहुच सम्बन्धि स्वास्थ्य संस्था स्तरीय अभिमुखीकरण कार्यक्रम ददेरी, बड्डाडा आधारभूत स्वास्थ्य सेवा केन्द्र र हंसपुर स्वास्थ्य चौकीमा सम्पन्न गरिएको ।
- बन्धितिकरणमा परेका समुदायमा मातृ तथा नवजात शिशु स्वास्थ्य सम्बन्धि समता तथा पहुच कार्यक्रम ६ वटा वडाका २२ वटा आमा समुहमा चैत्र देखि असार महिनासम्म आमा समुहका सदस्य तथा सुनौलो हजार दिनका आमाहरूको सहभागितामा प्रत्येक आमा समुहमा ३ इभेन्ट सचालन गरि सम्पन्न गरिएको ।
- समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन सम्बन्धि २ दिने अनसाइट कोचिड कार्यक्रम बड्डाडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न गरिएको ।
- न्यूनतम सेवा मापदण्ड कार्यक्रम अन्तर्गत बाङ्गेशाल स्वास्थ्य चौकीको ७३%, हंसपुर स्वास्थ्य चौकीको ९१%, ढुङ्गेगढी स्वास्थ्य चौकीको ७३%, र बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रको ७२% मुल्याङ्कन सहित कार्यक्रम सम्पन्न गरेको ।
- मेडिक मोबाइल स्वास्थ्य कार्यक्रम दोस्रो अर्धवार्षिक समिक्षा बाङ्गेशाल, हंसपुर, ढुङ्गेगढी स्वास्थ्य चौकी र बुढिचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न गरेको ।
- सरुमारानी गाऊँपालिका अन्तर्रागतका सबै वडामा पूर्णखोप दिगोपना तथा सुनिश्चितताका लागि चैत्र महिनामा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंमसेविकाको सहयोगमा ० देखि ५९ महिनाका बालबालिकाहरूको घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुट भएका बालबालिकालाई वैशाख महिनामा खोप लगाइएको र सोही महिनामा पूर्णखोप वडा सुनुश्चितता कार्यक्रम सम्पन्न गरेको ।
- पालिका स्तरमा पूर्णखोप दिगोपना तथा सुनिश्चितता घोषणा सभा कार्यक्रम असार १३ गते सम्पन्न भएको ।



- पशुपंक्षी आदिबाट हुने ईन्फुलन्जा, बर्डफ्ल आदि विभिन्न स्रुवारोग सम्बन्धि रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम वडा नं. ५ को राडवाडमा सम्पन्न गरिएको ।

## शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत गरेका कार्यहरू

- शिक्षक सेवा आयोग बाट सिफारिस भएका १५ जना शिक्षकहरूलाई पदस्थापना गरेको ।
- शैक्षिक पात्रो छपाइ गरी विद्यालयमा वितरण गरेको ।
- मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३२ जन ICT शिक्षकहरू र २८ जना प्रधानाध्यापकहरूलाई ICT तालिम सञ्चालन गरिएको ।
- मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ जना बालविकास सहजकर्ताहरूकलाई ७ दिने मन्टेश्वरी तालिम र २ दिने अहिसात्मक सञ्चार सम्बन्धी तालिम सञ्चाल गरिएको ।
- विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा प्रधानाध्यापकहरू गरी जम्मा ८० जनालाई शैक्षिक गुणस्तर सुधार तथा व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम सञ्चालन ।
- कक्षा ५,८ र १० को सामाजिक विषयको पाठ्यक्रम प्रवोधीकरण तालिम सञ्चालन ।
- कक्षा १-५ को स्थानीय पाठ्यस्तक लेखन तथा सम्पादन कार्य समापन भई मिति २०८०/१२/२५ गतेको कार्यपालिकाबाट स्वीकृत ।
- स्थायी शिक्षकहरूको का.स.मू.संकलन ।
- आ.व. २०८०/८१ का लागि नीति तथा कार्यक्रमहरू निर्माणमा सहजीकरण ।
- मिति २०८०/१२/२८ गते देखि २०८०/३/५ गतेसम्म सञ्चालन भएको कक्षा ५,८ र १० को पाठ्यक्रम प्रवोधीकरण तालिम निरन्तर नेपाली, अंग्रेजी, गणित र सामाजिक सञ्चालन, तालिमबाट १७९ जना शिक्षकले लाभ लिएको ।
- २०८०/३/०५ गतेदेखि कक्षा १ को विषयगत शिक्षकहरूका लागि नेपाली, अंग्रेजी, गणित र सेरोफेरो विषयको क्षमता विकास तालिम सञ्चालन, यो तालिमबाट १०२ जनाले लाभ लिएको ।
- विद्यालय अनुगमन तथा सुपरीवेक्षण ।
- शिक्षक तथा विद्यालय कर्मचारीहरूको चौथो त्रैमासिक तलब भत्ता निकासामा सहजीकरण ।



- चौथो त्रैमासिक सम्म ४ वटा प्रधानाध्यापक बैठक बसेको ।
- हाम्रो सरुमारानी हाम्रो गैरव स्थानीय पाठ्यपुस्तकलाई मगर भाषामा स्थानीय पाठ्यपुस्तकका रूपमा अनुवाद गर्न सहजीकरण ।
- शैक्षिक वर्ष २०८० को IEMIS (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली) update,upload गर्न विद्यालयलाई सहजीकरण ।

### महिला बालबालिका शाखाले गरेका कार्यहरू

- ख वर्गको अपाङ्गता परिचय पत्र २ जनालाई प्रदान गरिएको । कूल जम्मा ९ जनालाई प्रदान गरिएको
- ग वर्गको अपाङ्गता परिचय पत्र ३ जनालाई प्रदान गरिएको । कूल जम्मा ९ जनालाई प्रदान गरिएको । साथै यस आ.व. मा क वर्गको परिचय पत्र कूल २ जनालाई प्रदान गरिएको र घ वर्गको १ जनालाई प्रदान गरिएको ।
- वडा नं. १ र २ मा एकीकृत घुम्ती शिविर सम्पन्न गरिएको, जसमा जेष्ठ नागरिक परिचय पत्र ३३१ जनालाई प्रदान गरिएको ।
- सरुमारानी गाउँपालिका मध्यम अपाङ्गता सहायता कोष रकम व्यवस्थापन र भुक्तानी अनुगमन समितिको बैठक बसी आ.व. २०७९/०८० को तेस्रो चौमासिक रकम बैंक खातामा जम्मा गरिदिने निर्णय गरिएको ।
- सरुमारानी गाउँपालिका अनाथ बालबालिका मासिक भत्ता वितरण अनुगमन समितिको बैठक बसी आ.व. २०७९/०८० को तेस्रो चौमासिक रकम बैंक खातामा जम्मा गरिदिने निर्णय गरिएको ।
- छोरी पेवा बचत कोष सञ्चालन समितिको बैठक बसी आ.व. २०७९/०८० को दोस्रो र तेस्रो चौमासिक रकम दुई वटा सहकारीको खातामा जम्मा गरिदिने निर्णय गरिएको ।
- तेस्रो चौमासिकको लागि साना किसान कृषि सहकारी संस्था लि. बाङ्गेसालमा २४६ जना छोरी र ऐरावती बहुउद्देश्यीय सहकारी संस्था बड्डांडामा ४०८ जना गरी जम्मा ६५४ जना छोरीहरूको जम्मा कूल रु १३,९६,०००। - रकम खातामा जम्मा गरिएको ।
- ८१ जना मध्यम अपाङ्गता भएका व्यक्तिलाई जम्मा कूल रु ३,२६,०००। - रकम बैंक खातामा जम्मा गरिएको ।
- ६० जना अनाथ बालबालिकालाई जम्मा कूल रु २,३३,०००। - रकम भुक्तानी गरी बैंक खातामा जम्मा गरिएको ।



- बाल अधिकार तथा बालमैत्री स्थानीय प्रशासन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सबै वडामा सम्पन्न गरिएको ।
- लैंगिक हिंसा र सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सबै वडामा सम्पन्न गरिएको ।
- अपाङ्गता सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सबै वडामा सम्पन्न गरिएको ।
- कानूनी साक्षरता र जनचेतनामूलक अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सबै वडामा सम्पन्न गरिएको ।

### न्यायिक समितिको मुख्य मुख्य कार्यहरु:

- सुशासन तथा मेलमिलाप सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम माननीय जिल्ला न्यायधिश, इलाका प्रशासन कार्यालयका प्रमुख, अधिवक्ता महेन्द्र प्रसाद न्यौपाने र अधिवक्ता कृष्ण प्रसाद आचार्यको प्रशिक्षणमा सम्पन्न गरिएको ।
- न्यायिक समिति तथा मेलमिलाकर्ताको तिन दिने असल अभ्यास अवलोकन भ्रमण सम्पन्न भएको ।
- दुई वटा मुद्दाको मिलापन भएको ।
- न्यायिक समिति तिन वटा बैठक बसेको ।

### राजश्व शाखाले गरेका मुख्य मुख्य कार्यहरु:

- विभिन्न शिर्षकमा बैशाक, जेठ र असार महिनामा रु. २५,२८,८१९.७४ राजश्व संकलन भएको र यस कार्यालयबाट मात्र (वडा बाहेक) असार महिनाको अन्त्यसम्म कूल जम्मा रु. ५७,१७,२७४.१७ राजश्व संकलन भएको ।
- व्यवसाय दर्ता २० वटा गरिएको । कूल जम्मा ८१ वटा
- व्यवसाय नवीकरण ३२ वटा गरिएको । कूल जम्मा ३५५ वटा
- व्यवसाय लगत कट्टा ८ वटा गरिएको । कूल जम्मा २५ वटा
- स्थायी लेखा नम्बर (PAN) को लागि सिफारिस १३ वटा गरिएको । कूल जम्मा ७६ वटा

### कृषि विकास शाखाबाट भएका कार्यहरु

- कृषक समूह/ पकेट क्षेत्र नवीकरण — ३ वटा
- हाल सम्म सिफारिस गरिएको पत्र — २० वटा



- बाली संरक्षण तथा रोग किरा नियन्त्रणका<sup>लागि</sup> सरुमारानी गाउँपालिका कृषि विकास शाखाबाट १२३ जना कृषकहरूलाई विषादी वितरण कार्य सम्पन्न भएको छ ।
- आ.व.२०७९/०८० को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकैबाली साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा छनौट भएको श्री लालीगुराँस कृषि तथा पशुपालन कृषक समूह सरुमारानी गा.पा.-६ धौलावाङ्गेमा सुक्ष्म खाद्य तत्व, विषादी, मकैको बिउ , ७ वटा मिनिटिलर, ४ वटा स्प्रे ट्यांकी, १ वटा जोखे मेसिन, ३ वटा ज्याब प्लांटर, ५ वटा मकै छोडाउने मेसिन वितरण कार्य सम्पन्न भएको छ ।
- सरुमारानी गाउँपालिकाको आ.व.२०७९/०८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकैबाली साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा छनौट भएको श्री लालीगुराँस कृषि तथा पशुपालन कृषक समूह सरुमारानी गा.पा.-६ धौलावाङ्गेमका कृषक सदस्यहरूलाई मिति २०८०/०९/०४ देखि २०८०/०९/०६ सम्म ३ दिने मकै बाली उत्पादन सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ ।
- सरुमारानी गाउँपालिकाको आ.व.२०७९/०८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आ.व.२०७८/०७९ मा स्थापना भएको अदुवा/ बेसारको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास निरन्तरता कार्यक्रम अन्तर्गत दह अदुवा बेसार पकेट क्षेत्र सरुमारानी गा.पा.-६ गोधारामा निम केक फट्रिलाइजर , बिउ उपचारका लागि विषादी, बिउ, ५ वटा मिनिटिलर र २ वटा जोखे मेसिन वितरण कार्य सम्पन्न भएको छ ।
- सरुमारानी गाउँपालिकाको आ.व.२०७९/०८० को बार्षिक स्वीकृत किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत पकेट क्षेत्र प्रोत्साहन कार्यक्रम अनुसार छनौट भएका ६ वटा पकेटहरूले बिउ, मल र विषादी खरिद कार्य सम्पन्न गरी बिल भरपाई बमोजिम भुक्तानी दिने कार्य सम्पन्न भएको साथै गुराँसेनी सुन्तला उत्पादन पकेट क्षेत्र सरुमारानी ६ मा १ वटा मिनिटिलर, २ वटा पावर स्प्रे, ४ वटा सिकेचर र २ वटा आरी र रत्ने मसुरे गहु पकेट क्षेत्र सरुमारानी गा.पा.- २ रत्नेमा १ वटा मिनिटिलर र २ वटा स्प्रे ट्यांकी वितरण कार्य सम्पन्न भएको छ ।
- सरुमारानी गाउँपालिकाको आ.व. २०७९/०८० को बार्षिक स्वीकृत किसान सँग गाउँ सरकार कार्यक्रम अन्तर्गत युवा लक्षित व्यवसायिक कृषि सम्बन्धी तालिम कार्यक्रम अनुसार सरुमारानी-२,३ र ४ मा “२ दिने स्थलगत तरकारी खेती सम्बन्धी तलिम” सम्पन्न गरिएको छ ।
- सरुमारानी गाउँपालिकाको आ.व. २०७९/०८० को शसर्त बजेट अन्तर्गतको रैथाने बाली प्रवर्द्धन कार्यक्रम अनुसार रैथाने बालीको महत्वबाटे प्रचार प्रसारका लागि रेडियोमा जिंगल बझाएको , ६ वटै बडाहरूमा रैथाने बालीको महत्व झल्काउने होर्डिङ बोर्ड राखिएको र “खाद्य तथा पोषण सुरक्षामा रैथाने बालीको महत्वबाटे सचेतना तालिम” मिति २०८०/०३/०२ गते २० जना र २०८०/०३/०४ गते १८ जना महिला स्वास्थ्य स्वयं सेवीका र शिक्षकहरूको सहभागितामा सम्पन्न गरिएको छ ।



- > २० औं राष्ट्रिय धान दिवस "जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि" नाराका साथ सरुमारानी कृषि तथा पशुपन्धी विकास स्रोत केन्द्र सरुमारानी गा.पा.-२ ढाणमा सम्पन्न गरिएको छ ।
- > सरुमारानी गाउँपालिकाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत फलफूल दशक विरुद्ध रोपण कार्यक्रम अन्तर्गत ४१८८ गोटा फलफूलका बेर्नाहरु वितरण कार्य सम्पन्न गरिएको छ ।
- > युवा तथा बेरोजगार युवाहरुलाई तालिम सामग्री र प्रविधि मैत्री सामग्री सहयोग कार्यक्रम अनुसार सरुमारानी कृषि तथा पशुपन्धी विकास स्रोत केन्द्र संचालनका लागि आवश्यक सामग्री, जनशक्ति परिचालन तथा ३० रोपनी जमिनमा धान खेति रोपण कार्य सम्पन्न गरिएको छ ।

## पशु सेवा शाखाबाट भएका कार्यहरु

क्र.स.	कार्यक्रम विवरण	ईकाई	त्रैमासिक लक्ष्य	तेस्रो त्रैमासिक सम्मको प्रगति	चौथो त्रैमासिक प्रगति	हाल सम्मको प्रगति	लाभान्वित कृषक		
							म.	पु.	जम्मा
१	मेडिकल उपचार	संख्या		४३३७६	१३९३४	५७३१०	९९२	५२३	१४३५
	गाई/गोरु			९४५	८१२	१७५७			
	राँगा/भैसी			५६५	३०५	८७०			
	भेडा/बाखा			२१८९६	७८३९	२९७३५			
	कुखुरा/हाँस			१९००५	४५८९	२३५९४			
	बंगुर/सुँगुर			९५२	३७८	१३३०			
	अन्य			४	११	१५			
२	मार्झनर सर्जिकल उपचार			१७४	३४	२०८			
	गाई/गोरु			२	८	१०			
	राँगा/भैसी			१२	२	१४			
	भेडा/बाखा			१०६	१५	१२१			
	कुखुरा/बंगुर			५४	९	६३			



३	गाईनोक्लोजिकल उपचार			४८	१४७		
	गाई			१२	३	१५	
	भैंसी			२४	८	३२	
	भेड़ा/बाखा			५४	३४	८८	
	बंगुर			९	३	१२	
४	प्रयोगशाला सेवा			११४	४१	१५५	
	गोबर परिक्षण			१०१	३२	१३३	
	थुनेलो परिक्षण			१३	९	२२	
५	पशु बन्धाकरण सेवा			८१	५६	१३७	
	गोरु			१२	३	१५	
	बोका			६९	५३	१२२	
६	कृतिम गर्भाधान			९१	२०	१११	
	गाई			१३	६	१९	
	भैंसी			६१	१२	७३	
	बाखा			१७	२	१९	

१. पशुपन्धीहरुको विमा रकम भुक्तानी सम्बन्धि सिफारिस - ३९ वटा ।
२. एकीकृत कृषि तथा पशुपन्धी विकास कार्यालयमा कार्यक्रमको रकम भुक्तानी सम्बन्धि सिफारिस - ८ वटा ।
३. किसान संग गाउँ सरकार कार्यक्रम अनुसार छनौट भएका १३२ जना कृषकहरुले निर्माण सुधार गरेको खोर तथा भकारे सुधार कार्यक्रमको स्थलगत अनुगमनगरी सम्झौता अनुसार काम सम्पन्न गरेका १११ जना कृषकहरुको रकम भुक्तानी गरेको ।
४. किसान संग गाउँ सरकार कार्यक्रम अनुसार पोल्ट्री फर्म अनुदान कार्यक्रममा छनौट भएका ६ जना कृषकहरुले निर्माण/ सुधार गरेको पोल्ट्री फर्म अनुदानकार्यक्रमको स्थलगत अनुगमन गरी सम्झौता अनुसार काम सम्पन्न गरेको ५ जना कृषकहरुको रकम भुक्तानी गरेको ।
५. बाखा प्रवर्द्धन कार्यक्रम अनुसार छनौट भएका सरुमारानी गाउँपालिका वडा नं. ५ का २ वटा कृषक समूहका २२ जना कृषक सदस्यहरुलाई प्रजनन् योग्य ३५ गोटा माउ बाखा, ४ गोटा बोका, बहुवर्षीय घाँस वितरण, औषधी वितरण, तालिम लगायत सम्पूर्ण सदस्यहरुलाई खोर सुधार बाफतको रकम भुक्तानी गरेको ।
६. बाखा पकेट निरन्तरता कार्यक्रम अनुसार छनौट भएको सरुमारानी गाउँपालिका वडा नं. ४ धनकोटमा रहेको श्री धनकोट बाखापालन पकेट समूहका ३९ जना कृषक सदस्यहरुलाई प्रजनन् योग्य ३९ गोटा माउ बाखा वितरण, औषधी वितरण र ३०८ गोटा बाखाहरुको विमा गर्ने कार्य सम्पन्न गरेको ।
७. बहुक्षेत्रीय पोषण कार्यक्रम अनुसार सरुमारानी गाउँपालिकाको ६ वटै वडाका ११८ जना सुनौला १००० दिनका आमा र बच्चाहरुको पोषण सुधारका लागि ड्युल प्रोजेक्ट जातका ५/५ गोटा कुखुरा चल्लाहरु, दाना र औषधी वितरण गर्ने कार्य सम्पन्न गरेको ।
८. अति विपन्न परिवार जीवन उत्थान कार्यक्रम अनुसार सरुमारानी कृषि तथा पशुपन्धी विकास स्रोत केन्द्र संचालनका लागि



आवश्यक सामग्री, पूर्वाधार निर्माण, जनशक्ति परिचालन तथा नियन्त्रणमा भैसी खरिद कार्य सम्पन्न गरेको ।

## प्रधानमन्त्री रोजगार कार्यक्रम

- उपभोक्ता समिति लाई अभिमुखीकरण तालिम संचालन ६ वटा वडामा संचालन गरिएको ।
- भुक्तनिको लागी सिफारिस १७० वटा ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन भई काम सम्पन्न भएको योजनाहरू १२ वटा ।
- EMIS मा डाटा अपडेट गर्ने कार्य सम्पन्न भएको ।

## लघुउद्यम विकास कार्यक्रम तर्फ

- च्याउ, बंगुर, होजियारी तालिम सम्पन्न गरेको ।
- सिलाई कटाई सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको ।
- स्तर उन्नती तर्फ डल तथा कुसन सम्बन्धि तालिम सम्पन्न गरेको ।
- स्तर उन्नती तर्फ सिलाई कटाई एडभान्स तालिम सम्पन्न गरेको
- लघुककर्जा सम्बन्धि कार्यक्रम सम्पन्न गरेको ।
- वस्तु तथा सेवा सम्बन्धि व्यवसायको बजारिकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको ।
- सिलाई कटाई, च्याउ तथा होजियारी तालिमका सहभागीहरूलाई प्रविधि हस्तान्तरण गरेको ।
- नयाँ उद्यमी सिर्जना र स्तरोन्नतीका लागि वडा छनोट गर्नका लागि सहजिकरण गरिएको ।
- उद्यम विकास समिति पुनःगठनमा सहजिकरण गरिएको ।
- अनुगमन उपसमिति पुनःगठनमा सहजिकरण गरिएको ।
- MEDPA कार्यक्रम सम्बन्धि वडा स्तरिय अभिमुखीकरण कार्यक्रम गरिएको ।
- सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम गरिएको ।
- व्यवसाय सचेतना तालिमको ४३ जना सहभागीहरूको अनलाईन डाटा इन्ट्री गरिएको ।



## पञ्जीकरण शाखा तर्फका कार्यहरू:

वडा नं.	जन्म			मृत्यु			सम्बन्ध विच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		जम्मा
	पुरुष	महिला	जम्मा	पुरुष	महिला	जम्मा			जम्मा	जम्मा	दर्ता संख्या	सदस्यको संख्या	
१	३०	२६	५६	६	३	९		१०	९	४०	२	७	८६
२	१९	१७	३६	५	४	९	२	१०	९	२७	२	७	६८
३	२०	२०	४०	८	४	१२		७	१	४	६	१७	६६
४	१७	२२	३९	४	२	६	३	१२	१	३	१	४	६२
५	१३	१२	२५	१		१	१	८			५	१७	४०
६	१८	१८	३६	९	४	१३	१	८			२	९	६०
जम्मा	११७	११५	२३२	३३	१७	५०	७	५५	२०	७४	१८	६१	३८२

## जिन्सी शाखा अन्तर्गतिका मूख्य कार्यहरू:

- सरुमारानी गाउँपालिकाको सिलाइकटाई तालिमको लागि सिलाइ मेसिन खरिद गरि उद्यमीहरूलाई वितरण गर्ने कार्य सम्पन्न गरिएको ।
- गाउँपालिका भित्रका विपन्न विद्यार्थीहरूलाई झोला, पोशाक र शैक्षिक सामाग्रीहरु खरिद गरिएको
- सरुमारानी गाउँपालिकाभित्रका विद्यालयहरूलाई ल्यापटप र प्रिन्टर खरिद गरि वितरण गरिएको
- सरुमारानी गाउँपालिकाको कार्यालय हाताभित्र पार्किङ्स्थल निर्माण सम्पन्न गरिएको ।
- सरुमारानी गाउँपालिकामा स्तनपान निर्माण गरिएको ।
- सरुमारानी गाउँपालिका भित्रका विपन्न घरधुरीहरूलाई विद्युत मिटर खरिद गरी वितरण कार्य सम्पन्न गरिएको ।
- सरुमारानी गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरूलाई आवश्यक फर्निचर र फर्निसिङ्ग सामाग्रीहरु खरिद गरि वितरण गरिएको ।
- कार्यालयमा डिजिटल नागरिक वडा पत्रको व्यवस्था गरिएको ।
- कार्यालयमा डिजिटल बोर्ड खरिद गरी व्यवस्थित गरिएको ।



- सभाहलमा फर्निचर, साउण्ड सिस्टम व्यवस्था गर्नुका साथै रङ्गरोगन र मर्मत कार्य सम्पन्न गरिएको ।
- सरुमारानी गाउँपालिका भित्रका बाल विकासहरूको लागि शैक्षिक सामाग्रीहरू खरिद गरिएको ।
- स्थानीय पाठ्यपुस्तक छपाइ कार्य सम्पन्न गरिएको ।
- आरन सुधारको सामाग्री खरिद गरी वितरण कार्य सम्पन्न गरिएको ।

### १३. शाखा र जिम्मेवार अधिकारीको नाम

सि.न.	शाखाको नाम	जिम्मेदावार अधिकारीको पद/तह	जिम्मेदावार अधिकारीको नाम	कैफियत
१	प्रशासन शाखा	अधिकृत छैठौ	लक्ष्मण आचार्य	
२	योजना तथा अनुगमन शाखा	रोजगार संयोजक	तेजेन्द्र भण्डारी	
३	आर्थिक प्रशासन शाखा	अधिकृत छैठौ	टोप बहादुर शाही	
४	शिक्षा युवा तथा खेलकुद शाखा	अधिकृत छैठौ	पुष्पलाल शाही	
५	स्वास्थ्य शाखा	अधिकृत छैठौ	टेकेन्द्र रायमाझि	
६	पूर्वाधार विकास शाखा	अधिकृत छैठौ	सुवाष गौतम	
७	सूचना प्रविधि शाखा	अधिकृत छैठौ	शिवराज न्यौपाने	
८	पशु विकास शाखा	सहायक पाचौ	केशव गिरी	
९	कृषि विकास शाखा	सहायक पाचौ	ईश्वर जि.सी	
१०	जिन्सी प्रमुख	सहायक पाचौ	लिलाराम सोमै	
११	बडा सचिवहरू			
	बडा न. १	सहायक चौथो	यमबहादुर रायमाझि	
	बडा न. २	सहायक पाचौ	जिवन डि.सी	
	बडा न. ३	सहायक चौथो	लोक बहादुर राना	
	बडा न. ४	सहायक पाचौ	जनक सुनार	
	बडा न. ५	सहायक चौथो	विक्रम प्रसाद श्रेष्ठ	
	बडा न. ६	सहायक चौथो	बाबुराम भट्टराई	

### १४. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र समयावधि

यस सरुमारानी गाउँपालिका र बडा कार्यालयहरूबाट प्राप्त गर्ने सेवा सुविधाहरूको लागी आर्थिक ऐन अनुसार र कानून मा व्यवस्था भए अनुसार लाग्ने छ भने काम गर्न लाग्ने समय नागरिक बडा पत्रमा तोकिए बमोजिम हुने छ ।

### १५. उजुरी निवेदन, उजुरी उपर निर्णय प्रकृया र गुनासो सुनुवाई अधिकारी



क) उजुरी पेरेका निवेदनहरू सम्बन्धित शाखामा पठाइने र शाखाको राय परामर्शले प्रमुख प्रशासकीय अधिकृत निर्णय हुने सो मा चित नबुझे न्यायिक समिति एवं गाउँकार्यपालिकामा पेश हुने ।

ख) गुनासो सुनुवाई अधिकारी प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाकाका उपाध्यक्ष र गाउँपालिकाका अध्यक्ष ।

#### १६. सूचना अधिकारी, प्रबक्ता र प्रमुखको नाम थर

- |                            |                           |
|----------------------------|---------------------------|
| • सूचना अधिकारी -          | श्री शिव राज न्यौपाने     |
| • प्रबक्ता-                | श्री चिन्त सोमै मगर       |
| • प्रमुख प्रशासकीय अधिकृत- | श्री देविराम पाठक         |
| • अध्यक्ष -                | श्री झग बहादुर विश्वकर्मा |

#### १७. कार्यालयको सूचना प्रकाशन गरिने माध्यामहरू

- website: [www.sarumaranimun.gov.np](http://www.sarumaranimun.gov.np),
- Email: [sarumarani2073@gmail.com](mailto:sarumarani2073@gmail.com)
- Office Phone: 9857836022
- Facebook page: SarumaraniGaunpalika

यस गाउँपालिकामा सर्वसाधारणा सबैमा सूचनाको पहुँच पुगोस भन्ने उदेश्यले कार्यालय वडा बाहेक विभिन्न २५ स्थानहरूमा सार्वजनिक सूचना पाटि राखिएको छ ।

समाप्त